

शिक्षा नियमावली, २०७५

महादेवा गार्डपालिका ..... प्रेस

..... एन. १६०४ के लिए ..... ने अपक्रम संस्कार प्रति ग्रन्थ विभाग द्वारा दिल्ली में आयोजित / लगातार वर्षपात्रिकाएँ ये नियमावली १६०५ वर्ष से ग्रन्थों पर

ਪੰਜਾਬ

四百九十六

पद्धे ।

(म) "समुदायद्वारा सम्बन्धित विचालय" भनाले नियम ५ बमोजिम स्थीकृत प्राप्त गर्नेछ । विषयति सम्बन्धित विचालय भाष्टो सिफारिस सहित गाउँसभामा पेश गर्नुपर्नेछ । स्थानीय तह वा अवस्थापन समितिले अवस्थापन जिम्मा लिएको समुदायिक २ नं. प्रदर्शन, भाष्टो उपचिनियम (२) अनुसार गाउँसभाले कार्यपालिकाको सिफारिस उपयुक्त लागेमा विचालय खाल्न विचालय सम्झनु पर्छ ।

(म) "समुदायिक विचालय" भनाले समुदायद्वारा अवस्थापन जिम्मा नेपाल सरकारबाट स्वीकृत वा अनुमोदन प्राप्त दरबन्दी अन्तर्गत अवस्थापन समितिले नियुक्त गराए विचालय सम्झनु पर्छ ।

(म) "समुदायिक विचालय केन्द्र" भनाले समुदाय स्तरमा सञ्चालन गरिने आगीबाट नियमाङ्क, अवधियन अनुसारकान र सीप खिकाइ सामायताका काम गर्ने केन्द्र लाई सम्झनु पर्छ ।

(र) "साधीय शिक्षा एन" भनाले साधीय संसदल बनाएको शिक्षा ऐनलाई ऐनलाई सम्झनु पर्छ ।

(ल) "सम्मानित विचालय" भनाले निजी लागानीमा सञ्चालन गर्ने गरी नियम ५ बमोजिम अनुमती पाई स्थापित विचालयनाई सम्झनु पर्छ ।

## परिच्छेद २

### विचालय खोले अनुमति वा स्थीकृति सम्बन्धीय अवस्था

३. विचालय खोले अनुमतिको लागि निवेदन दिन घर्ने : (१) कमीले विचालय खोल चाहेमा वडा समितिको सिफारिस लिई शीक्षिकासम युन हुन्मत्ता कमीमा चार महिना आगावै अनुमूली १ चमोजिमको ढाचामा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

४. विचालय खोलको लागि पूरा गर्नु घर्ने पूर्वाधार : विचालय खोलको लागि अनुमूली २ चमोजिमको पूर्वाधार पूरा गरेको हुन् पर्नेछ ।

५. विचालय खोल अनुमति दिने : (१) नियम ३ बमोजिम विचालय खोले अनुमतिको लागि निवेदन प्राप्त कराहेत र विचालय खोल चाहेमा वडा समितिको लागि नियम ५ बमोजिमको पूर्वाधार पूरा गर्नेछ । त्यसी जोचुकम गर्दा प्रस्तावित विचालयको लागि नियम ५ बमोजिमको पूर्वाधार पूरा भएको ढेखिएमा आघारभूत विचालयको हकमा शीक्षिकासम युन हुन्मत्ता उहु महिना आगावै २ माझ्यमक विचालयको हकमा शीक्षिक नम्बर हुन् भन्ना कमीमा तीन महिना आगावै आप्को राय सहितको प्रतिवेदन राखा प्रमुखले शिक्षा समितिको वैठकमा पेश गर्नुपर्नेछ । यस्तो प्रतिवेदनमा अनुमति माग गरिएको लागि विचालय समुदायिक वा सम्मानित वा सम्बन्धित वास्तविक सञ्चालन गर्न अनुमति माग गरिएको हो सो का सम्बन्धमा एकन उल्लेख हुन् पर्ने छ ।

(२) उपचिनियम (१) बमोजिम शिक्षा समितिको वैठकबाट अनुमति दिने सिफारिसमो निर्णय भएमा

कार्यपालिका समझ पठाउन पर्नेछ । यसरि प्राप्त सिफारिसको आघारभामा कार्यपालिकाले विचालय नियम २ नं. प्रदर्शन, भाष्टो उपचिनियम (२) अनुसार गाउँसभाले कार्यपालिकाको सिफारिस उपयुक्त लागेमा विचालय खाल्न अनुमति दिन सक्छ । गाउँसभा को निर्णय बमोजिम शिक्षा आखा प्रमुखले अनुसूचि ३ विचालयमा विचालयको हकमा शीक्षिक सब सुन हुन्मत्ता उहु महिना आगावै विचालय सम्झनु पर्छ ।

(४) यसरी अनुमति दिवा प्राप्तिमिक विचालयको हकमा शीक्षिक सब सुन हुन्मत्ता ३० दिन अगावै दिनुपर्नेछ । माझ्यमिक विचालयको हकमा शीक्षिक सब युन हुन्मत्ता उहु महिना आगावै अनुमति दिनुपर्नेछ ।

(५) उपचिनियम (२) बमोजिम शिक्षा समितिले विचालय खोले अनुमतिको सिफारिस गर्ने निर्णय गर्दा विचालय नवमाङ्कका, स्कूल जीतिङ्ग र गाउँ शिक्षा समितिले नियरांग गरेको गाउँपालिका र वडाको लागि विचालयको अधिकारीमा सञ्चाल्याको अधिनिमा रही दिनु पर्नेछ ।

(६) कमीले एन तथा यस नियमाबली विपरित अनुमति दिएको वा प्राप्त गरेको पाइएमा गाउँकार्यपालिकाले छानीवन गरी त्यसी अनुमति दिनका लागि सिफारिस गर्ने र अनुमति प्रदान गर्ने पदाधिकारी रह गर्नेछ । त्यसी अनुमति दिनका लागि सिफारिस गर्ने र अनुमति प्रदान गर्ने पदाधिकारी तथा कम्तरीलाई प्रचलित कर्तुन बमोजिम कारबाही गारिनेछ ।

(७) विचालयले पालन गर्नु पर्ने शर्त तथा बन्देज़ : विचालयले पालन गर्नु पर्ने शर्त तथा बन्देजहरू देताय बमोजिम हुनेछ ।

(८) नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नु पर्ने,

(९) शिक्षा समितिको स्थीकृति नलिई वय पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न नहुने,

(१०) राष्ट्रियता प्रति आच आउने पाठ्यसामग्री भएको पाठ्यपुस्तक अध्यापन गर्ने, गारउन नहुने,

(११) विचालयमा वालमैत्री, अपाइतामैत्री तथा लैडिकमैत्री वातावरण सुनना गर्ने,

(१२) अभिभावकको चार्याङ्क भेला गराई विचालयको आय व्यय, शीक्षिक उपलब्धि र आगामी शीक्षिक सञ्चको कार्यक्रमको जानकारी गराउन्,

(१३) विचालयले गरेको लागानीको अभिनेत्र राख्न पर्ने,

(१४) विचालयमा नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, जातीय, लोकीय, भाषाप्रक, लोगीक, सामाजिक तथा धार्मिक सहित्यात्मा खलन घर्ने कुनै पीन कियाकरन नहुन नदिने,

(१५) सामूदायिक विचालयमा गाउँकार्यपालिकाले तोकेको सञ्चालनको अधिनिमा रही विचाल

तथा विचालयमा नियमित रूपमा परियोजना कार्य, सामाजिक सेवा, अतिरिक्त कियाकरनाप, उपचिनियम (१) बमोजिम शिक्षा समितिको वैठकबाट अनुमति दिने सिफारिसमो निर्णय भएमा

(ट)

विद्यालय तथा क्रान्तिकारी समाजसभा स्वस्थकर, सत्य, निष्ठा र नीतिक चरित्र नियमण, उच्चमणिलता पवर्द्धन, समाजिक सद्भाव प्रबद्धन तथा सामाजिक विषयों (वालवाह, नीरधरता, घाजपही, दहेज, बोकासोक्षी, हुच्छुक्त, जातिगत उच्चनीचता, छोरी मापिको विमेद आदि) उच्चलत को बातावरण कायम गर्न स्थानीय पाद्यकम तयार गरी स्वीकृतिको लागि प्रस्तुत गर्न र कायांचयनको आवश्यक व्यवस्था लिलाउने,

(छ)

आवासीय विद्यालयमा शिक्षा समितिले निर्धारण गरे बमोजिम विद्यार्थीको लागि खाना तथा पोटिक आहारका गुणस्तर कायम गर्नु पर्ने,

(ड)

गाउँसभाले पारित गरेको कानून तथा शीखिक नीतिको अधिनामा रही काम गर्नुपर्ने छ,

(इ)

यस नियमावली बमोजिम पूरा गर्नु पर्ने पूर्वाधारको विस्तार तथा स्तर वृद्धि गर्नुपर्ने,

(ग)

मन्त्रालय वा निकाश शाखाले निर्धारण गरेको ढाँचामा विद्यालयले शीखिक तथ्याङ्क तयार

(ह)

गरी शीखिक सब साकिएको १५ दिन भित्र शिक्षा शाखामा पठाउनु पर्ने,

(क)

विद्यालयले विद्यार्थीले लागि प्रयोग गर्न सबाई साधन प्रयोगित कानून बमोजिमको

(ख)

मापदण्ड अनुरूप प्रतीक्षण गरिएको हुनु पर्ने,

तोकिपारको मापदण्ड अनुरूप विद्यालयको भवन तथा कक्षाकोठा सफा तथा सुरक्षित

राज्ञु पर्ने,

(द)

प्रत्येक वर्ष विद्यालयको भौतिक तथा सामाजिक परीक्षण गराई त्यसको प्रतिवेदन

शिक्षा शाखामा पठाउनु पर्नेछ।

७ विद्यालय सोल्न श्वीकृति प्रदान गर्ने : (१) नियम ५ को उपनियम (३) बमोजिम अनुमति प्राप्त आघारभूत तथा माध्यमिक विद्यालयले श्वीकृतिको लागि अनुसूची-४ बमोजिमको ढाँचामा गाउँकाम्पालिका समझ निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा शिक्षा शाखामाफत त्यसो

विद्यालयको जाँचबुक गरी वा गराई त्यसको प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम जाँचबुक प्रतिवेदन प्राप्त भएपछि नियम ६ बमोजिमको

शर्ते तथा बन्देज पूरा गरेको देखिएरमा शिक्षा समितिको निर्णयको आघारमा अनुसूची-५ बमोजिमको ढाँचामा कार्यपालिकाले आफ्नो निर्णय सहित गाउँ सम्झ पेश गर्नु पर्नेछ। यसरी प्राप्त निर्णयीस समावाट स्विकृत भएमा शिक्षा

प्राक्ताले नियम ६ बमोजिमको शर्त तथा बन्देज को अधिनामा रही त्यसो विद्यालयलाई श्वीकृति प्रदान गर्नेछ।

८. मात्रभाषामा शिक्षा दिने विद्यालयको अनुमति तथा श्वीकृति सम्बन्धी व्यवस्था : (१) यस नियमावलीमा अन्य जनमुक्त करा लोकिएको भए तपानि आघारभूत तहसम्म मात्रभाषामा शिक्षा दिने विद्यालयको अनुमति तथा श्वीकृति सम्बन्धी प्रक्रिया नियम ७ बमोजिम हुनेछ।

(२)

यस नियमावलीमा जनमुक्त करा लोकिएको भए तपानि आघारभूत तह भन्दा माथि मात्रभाषामा शिक्षा दिने र बुझभाषी विद्यालयमा भाषिक स्थानान्तरणको नीति अपनाई

मापिको विमेद आदि। उच्चलत को बातावरण कायम गर्न स्थानीय पाद्यकम तयार

गरी स्वीकृतिको लागि प्रस्तुत गर्न र कायांचयनको आवश्यक व्यवस्था लिलाउने,

(३)

आवासीय विद्यालयमा शिक्षा समितिले निर्धारण गरे बमोजिम विद्यार्थीको लागि खाना

तथा पोटिक आहारका गुणस्तर कायम गर्नु पर्ने,

(४)

गाउँसभाले पारित गरेको कानून तथा शीखिक नीतिको अधिनामा रही काम गर्नुपर्ने छ,

(५)

यस नियमावली बमोजिम पूरा गर्नु पर्ने पूर्वाधारको विस्तार तथा स्तर वृद्धि गर्नुपर्ने,

(६)

मन्त्रालय सभाले निर्धारण गरेको ढाँचामा विद्यालयले शीखिक तथ्याङ्क तयार

(७)

गरी शीखिक सब साकिएको १५ दिन भित्र शिक्षा शाखामा पठाउनु पर्ने,

(८)

विद्यालयले विद्यार्थीले लागि प्रयोग गर्न सबाई साधन प्रयोगित कानून बमोजिमको

(९)

मापदण्ड अनुरूप प्रतीक्षण गरिएको हुनु पर्ने,

(१०)

तोकिपारको मापदण्ड अनुरूप प्रतीक्षण गर्नु पर्ने पूर्वाधार अनुसूची-६ मा उल्लेख

बमोजिम विद्यालय सञ्चालन गर्न पूरा गर्नु पर्ने पूर्वाधार अनुसूची-६ मा उल्लेख

भए बमोजिम हुनेछ।

(१)

पूर्वकूल, आधम, मदरसा, गुम्बा वा गोन्मा समेतका सामाजिक, परोपकारी वा

कल्याणकारी सञ्चालन सञ्चालन गर्ने शिक्षा सञ्चालनी नीति, पाठ्यक्रम, त्यसो

सञ्चालाई दिने अनुदान तथा समन्वय सञ्चालनी व्यवस्था मन्त्रालयले निर्धारण गरे

बमोजिम हुनेछ।

(२)

यस नियमावलीमा अन्य जनमुक्त करा लोकिएको भए तपानि उपनियम (१)

बमोजिम विद्यालय सञ्चालन भएको कृने विद्यालय शीखिक गुरी अन्तर्गत सञ्चालन

गर्ने चाहेले सोको अनुमतिको लागि अनुसूची-७ बमोजिमको ढाँचामा कार्यपालिका

समझ निवेदन दिनु पर्नेछ।

(३)

उपनियम (१) बमोजिम निवेदन प्राप्त मापदण्ड स्थानीय शिक्षा शीखिकत वा निरीक्षक

द्वारा त्यसो विद्यालयको जाँचबुक गराई त्यसको प्रतिवेदन पेश गर्न लगाउनु

पर्नेछ।

(४)

उपनियम (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि उक्त प्रतिवेदन र निवेदनमा

प्राप्त कागजात जाँचबुक गर्दा त्यसो विद्यालयलाई शीखिक गुरी अन्तर्गत

सञ्चालन गर्न मानानिव देखेमा शिक्षा समितिको निपारिस साथ कार्यपालिकामा

पेशा गान् पर्वत ।

- (४) उपर्युक्तिकाले त्यस्तो विद्यालयहाँ शीक्षिक गुटी अलगत सञ्चालन गर्न अनुमति कार्यपालिनम् प्राप्त खिफारिस जस्तै चुक्ति गर्द उपर्युक्त देखिएरएमा

(८) बमोजिमको ढोचामा अनुमति दिनेछ ।

११. विदेशी शिक्षण संस्थासँग सम्बन्धन गरी विद्यालय खोल्ने अनुमति वा स्वीकृति नेपाल सरकारको पूर्व स्वीकृति नालइ दिन सिक्किने हैन ।

१२. यस अधिकारी दर्तामा भएका विद्यालय सम्बन्धित व्यवस्था : (१) मापि जेसैकै उल्लेख भए पनि यस अधिकारी दर्तामा भएका विद्यालयहरू यसे नियमाबली बमोजिम सञ्चालनमा रहेका विद्यालयहरू यसे नियमाबली बमोजिम सञ्चालनमा रहेका मानिनेछन् ।

तर यस अधिकारी दर्तामा भएका विद्यालयले शिक्षा शाखाले तोकेको ढोचामा विवरण र कागजपत्र पेश गर्न फोख ।

(२) उपर्युक्तम् (१) बमोजिम विवरण प्राप्त भए पर्दि शाखाले यस नियमाबली बमोजिम सञ्चालन गर्न सिक्किने नसिक्किने र सिक्किने भए गर्न पर्ने सुधारको खाका सहित प्रतिवेदन पेश गर्नेछ ।

(३) प्राप्त प्रतिवेदन समेतको आधारमा शिक्षा शाखाले शिक्षा समिति समष्टि सञ्चालन अनुमति दिन नसिक्किने भए सोही बमोजिम र शर्त सहित सञ्चालन गर्ने पर्ने भए भातको विवरण सहित पेश गर्नेछ ।

(४) शिक्षा समितिको निर्णय बमोजिम शिक्षा अधिकृत से अनुमती द बमोजिमको ढोचामा विद्यालयलाई प्रमाणपत्र दिनुपर्नेछ ।

१३. घरौटी राज्य दर्तामा सञ्चालन गर्ने सम्बन्धित निर्देश विद्यालय सञ्चालनको सुरक्षण बापत देखाय बमोजिमको रकम घरौटीको रूपमा राज्य दर्तामा देखाय ।

(क) माध्यमिक विद्यालयको लागि पाँच लाख रुपैयाँ,

(ख) अध्यारम्भ विद्यालयको लागि दुई लाख पचास हजार रुपैयाँ,

(ग) प्राथमिक विद्यालयको लागि एक लाख पचास हजार रुपैयाँ ।

तर,

(१) नियम १ बमोजिम विद्यालय सञ्चालन गर्ने अनुमति निर्देश घरौटी राज्य दर्तामा दर्तामा गरिने । विशेष आवश्यकता भएका विद्यार्थिका लागि वा सिमान्तकृत वा अति विकट भीगतिक द्रेषमा विद्यालय खोल्ना कार्यालयिकाले निर्धारण गरेको मापदण्ड बमोजिम घरौटी छृट दिन साकेनेछ ।

(२) घरौटी रकम जम्मा गरिने : (१) विद्यालयले नियम १३ बमोजिमको घरौटी वापतको रकम कार्यपालिकाको घरौटी वातामा जम्मा गर्नपर्नेछ ।

१४. सार्वजनिक गैरिक गुटी तथा नेपाल सरकारले अनुदान दिने निजामती, सैनिक, नेपाल प्रहरी, सरकारको पूर्व स्वीकृति नालइ दिन सिक्किने हैन ।

सशर्टन प्रहरी बल, नेपाल र शहिद प्रतिष्ठानद्वारा सञ्चालित विद्यालयको नियमनको लागि सधीया शिक्षा मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार होने ।

- (१०) अपसमा गामी एरटुरा विद्यालय कायम गाने साकेन्द्र :  
 (क) अनुसूची-२ बोगिमको पूर्वांगर कायम नहेको।

(ख) अधिकारण कामामा दरा प्रतिशत भन्ता कम विद्यार्थी सङ्गा भएको,

(ग) दुई वा तीनमन्ता बढी विद्यालयको परिसर एक अपसमा जाओडिएको,

(घ) दुई वा तीनमन्ता बढी विद्यालय बीचको पैदल दुरी तीस मिनेटमन्ता कम रहेको,

(इ) दुई वा तीनमन्ता बढी विद्यालयका यवस्थापन सामिति विद्यालय गान्धी संयुक्त निवेदन दिएको ।

(२) उमनियम (१) बगोजिमको अधाररामा विद्यालयहरु गाने नियम गर्दा कार्यपालिकाले त्यस्ता विद्यालयको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी यीकिन गरी बढी हुन आएको शिक्षक तथा कर्मचारीको अवस्थापनको विषयमा समेत नियम गर्नु पर्नेछ ।

(३) यस नियमावलीमा उल्लेखीत विद्यालय गान्धी सम्बन्धी यवस्थालाई कार्यान्वयन गर्न कार्यपालिकाले शिक्षा भित्रिको सिफारिसमा कार्यविधि बनाई लागू गर्न सक्नेछ । यसरी गामिएर चाली भएको वा चाल भएको विद्यालयमा -सामुदायिक प्रयोजनका लागि पुस्तकालय, ग्रन्जियम, संचार स्थल, वा सीप विकास केन्द्र, याम दीपिक केन्द्र जस्ता सम्या बनाउन सीकिने छ ।

(४) गामिएका वा चाल गारिएका विद्यालयको सम्पत्तीको अवस्थापन : (१) नियम १६ बर्मोजिम विद्यालय गामिएमा गामिने विद्यालयमा रहेको चल अचल सम्पत्ति, फर्निचर, पाठ्यपुस्तक, पाठ्यसामग्री लागायतका अन्य गोदिक सामग्री गामिएको विद्यालयको नाममा नामसारी गरी वा जिन्नी दाखिला गरी आमदानी बोधी अभिलेख राख्नु पर्नेछ ।

(५) विद्यालयको तह वा कक्षा घटाउन सकिने : कुनै विद्यालयको सम्बन्धमा नियम १७ को अवस्था विषयमान रहेको भए तापान विद्यालय गाने आधार गोपन्यपूर्ण नदेखिएमा शिक्षा राख्नको सिफारिसमा कार्यपालिकाले त्यस्तो विद्यालयको मालिलो तह वा कक्षा घटाउन सक्नेछ ।

(६) विद्यालयको कक्षा थप गर्न सकिने : (१) कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा गोदिकसम्बन्धमा कमीमन्ता कमीमा दुई महिना अगावै गाउँकार्यपालिका वा नगरकार्यपालिका सम्झ निवेदन दिन पर्नेछ ।

जांचवक्त गर्दा पूरा गरेको देखिएमा निर्णयको निमित शिशा समितिमा पेश  
पारी समितिको सिफारिश अनुसार गाउँकार्यपालिकाले शीक्षकसँग मुलु हुन् अपारी  
कंजा वष गर्न अनुमति दिन सम्भव्य ।

(३) उपनियम (२) मा जनसुके कुरा लेखिएको भए तापनि प्राविधिक शिशा प्रदान गर्ने ।  
वाहक अन्य विद्यालयको कडा एघार र बाह्यको कडा वष र विषय वष गर्ने ।  
अनुमति सधीय शिशा मन्त्रालयबाट स्वीकृत मापदण्डका आधारमा गाउँ समिति ।  
दिनेछ ।

गाउँ कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, शिशा अधिकृत तथा निरीक्षकको काम, कर्तव्य र  
अधिकार :

२०. गाउँका प्रयोगिकाको काम, कर्तव्य र अधिकार :

- (१) यस नियमावलीमा अन्य लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त गाउँ  
कार्यपालिकाको काम, कर्तव्य र अधिकार देहाय चमोजिम हुनेछ ।
- (२) शीक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न शिशा समिति, प्रमुख प्रशासकीय  
अधिकृत तथा स्थानीय शिशा अधिकृत अधिकृत लाई अवश्यक निर्देशन दिने,  
शीक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकता अनुसार समिति,  
उपसमिति वा कार्यटोली गठन गर्ने,
- (३) शिलक सन्नवाको मापदण्ड बनाइ गाउँपालिकाको तहमा एक रूपता रहने गरी शिलक  
विद्यार्थी अनुपात निलाउने, गुणस्तर कार्यमाने, आचार सौहार्द बनाइ लाग्न गर्ने,  
प्रशासक तथा कमेचारीहरूको प्रशासन, व्यवस्थापन तथा शीक्षिक विकास सम्बन्धी कार्य  
योजना स्थीकृत गर्ने र कार्यान्वयन गर्न निर्देशन दिने,
- (४) प्रदेश तथा संघको कानुन बमोजीम हुने शिशा सम्बन्धी विषयहरूको कार्यान्वयन गर्न  
शिशा समितिलाई निर्देशन दिने,
- (५) प्रत्येक स्थीकृत योजना स्थीकृत योजना बनाइ गाउँपालिकाका स्थीकृतिको लागि पेश  
विद्यालयहरूको अनुपात तथा मूल्याङ्कन गरी गराई अपेक्षित गापस्तर कार्यम गर्ने,  
शिशालयमा आधिक व्यवस्था पारदर्शी तथा सुनिश्चित गर्न बन्स्तुपत आधार तथा  
मापदण्ड बनाई लाग्न गर्ने, गराउने,
- (६) यस नियमावलीको परिधि भित्र आवश्यक क्षेत्रहरूको मापदण्ड बनाउने,  
(७) शिशालाई व्यवहारिक, उच्चमात्रिक र गोजारउन्मुख बनाउने नीति अवलम्बन गर्ने,  
(८) शिशा सम्बन्धी कानुन नियमणको लागि गाउँपालिका हकमा ल्यस्ता विद्यालयले  
पालना गर्ने पर्ने मापदण्ड, पुस्तर, शुल्क प्रवाहन, विपन तथा सिमातकृत वर्गका

नाम छ्याइ छ ताहाईलागि दिईने छांचवितका आधार र प्रतीक्षात, शिशक तथा कर्मचारिहरूको  
सम्बन्धित लेवा शर्त एवं पारिश्रमिक जस्ता विषयमा निर्णय गर्दा सम्भागत विद्यालयहरूको  
लेखिएका काम, कर्तव्य र अधिकार : ऐन तथा यस नियमावलीमा अन्य  
लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य  
र अधिकार देहाय चमोजिम हुनेछ ।

(९) शिशालाई शीलिक हकको रूपमा स्थापित गर्न गाउँपालिकाको सम्मय शीलिक नीति,  
योजना, कार्यक्रमको कार्यान्वयन एवं अन्यगमन गर्ने /गाउँ, गाउँउने,  
शिशा सम्बन्धित कार्य गर्ने,

(१०) शीलिक सम्बन्धित कार्यान्वयन एवं अधिकृतको भूमिका निर्वाहणर्ने,  
(११) गाउँको उत्कृष्ट शीलिक उपलब्धि का लागि शिशा अधिकृतसँग कार्यसम्पादन करार गर्ने र  
सो उपलब्धीपूर्ण रहे नहरेको निरन्तर अनुगमन गर्ने,

(१२) शिशा अधिकृतको लेवा परीज्ञाको अवस्था मिलाउने,  
(१३) गाउँ कर्तव्य र अधिकारका अतिरिक्त गाउँ शिशा अधिकृतको काम, कर्तव्य र अधिकार देहाय  
काम, कर्तव्य र अधिकार देहाय चमोजिम हुनेछ ।

(१४) शिशा अधिकृतको लेवा प्रस्ताव गाउँपालिकामा पेश गर्ने पर्ने भए प्रमाण प्रशासकीय अधिकृत  
काम, कर्तव्य र अधिकारका अतिरिक्त गाउँ शिशा अधिकृतको काम, कर्तव्य र अधिकार देहाय  
चमोजिम हुनेछ ।

(१५) शिशा सम्बन्धी कुनै प्रस्ताव गाउँपालिकामा पेश गर्ने पर्ने भए प्रमाण प्रशासकीय अधिकृत  
काम, कर्तव्य र अधिकारका अतिरिक्त गाउँ शिशा अधिकृतको काम, कर्तव्य र अधिकार देहाय  
चमोजिम हुनेछ ।

(१६) शिशा सम्बन्धी गाउँ नगर स्तरीय योजना बनाइ कार्यपालिकामा स्थीकृतिको लागि पेश  
गर्ने र स्थीकृत योजना कार्यान्वयन गर्ने,

(१७) स्थानीय तहको शिशाको अवस्था, प्रगति आदि समेटिएको शिशा सम्बन्धी विधिपत्र तयार  
परी प्रत्येक वर्षको चैन मासान्त भित्र प्रकाशित गर्ने,

(१८) स्थीकृत अनोपचारिक शिशा, विशेष आवश्यकता शिशा र शिशाको लागि खाल कार्यक्रम  
कार्यान्वयन गर्ने गराउने तथा सो सम्बन्धी अभिलेख तयार गर्ने,

(१९) विद्यार्थी संलग्न घटन गर्ने कानिनमा परेका सामुदायिक विद्यालयका शिशकलाई ज्यों  
समुदायिक विद्यालयमा भित्रन गर्ने शिशा समितिमा सिफारिश गर्ने,

(२०) स्थीकृत कार्य योजना अनुसार विद्यालय सञ्चालन भए नमएको सम्बन्धमा नियमित  
स्वप्न निरीक्षण र सुपरीबोलण गरी त्यसको वित्तवेदन तयार गर्ने,

(ग) शिलाको गणस्तर बढाउनको लागि शिलाक प्रयोगशाला राख चाहिए ।

पदिधिकारीहेल्को समय समयमा बैठक, गोष्ठी वा तातिलमको सचालन गर्ने,  
(क) आधारभूत तहको अन्त्यमा जिइने परिज्ञा सञ्चालन गर्ने परिज्ञा सञ्चालन समिक्तको

विवाहतया चारा गमित्ते ॥४॥

(ज) विद्यालयको कक्षा ४ तथा ८ को परीक्षाको अभिलेख, प्रवनपत्र र उत्तर पुस्तका निकाई

अभिलेख राष्ट्रों तथा दो सम्बन्धिता का प्रयोगस्तार वृद्धि कर भए तभी एप्पेक्षा सम्बन्धिता महत्वानुकूल रही।

(ट) गाउडपालिका विष रहेका कम्पनी ऐन अन्तर्गत दस्ती भएका या संस्थागत विधानयहारमा शीर्षिक कार्य योजनाको यमनवय र अन्तर्गत गरी जाहाज चालि

(ठ) ऐन तथा यस नियमावली बमोजिम विचालयहरू सञ्चालन भए नमएको जीवन्तुक गर्ने

तथा विद्यालयमा विद्यार्थी पृष्ठस्तर बढ़ाउन् सुधार गर्न वा विद्यालय बन्द गर्न पनि नपर्ने सम्बन्धमा निरीलय गरी विद्यालयको स्तर बढ़ाउन् सुधार गर्न वा विद्यालय बन्द गर्न पनि

મધ્યમા તરફ સમયની કારવાહી પ્રકાય અગાઉ વઢાતાને

उमेर प्रचलित कानून चमोकिम संशोधन गर्ने,  
तिराइज जा बाहेय—

विद्यालयमा नियुक्त गर्ने,

(ए) सामुदायिक विधात्यामा कार्यरत शिखक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अधिसूच अल्पावधि गर्ने।

न). यिनके वा कमचारीको कार्यसमादृत मूल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने

द) मन्त्रालयले तीकिएप चमोजिम सामुदायिक तथा सम्बन्धित विद्यालयहरूको समह विभाजनमा विभाजित गर्ने, गराउने,

गरे योत केन्द्र निधारण गरे र योत केन्द्राट विद्यालयको निरीक्षण, शिक्षकको तालिम तथा अन्य शैक्षिक क्रियाकलाप गर्ने।

य) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, माध्यमिक शिक्षा परीक्षा र आधारभूत तहको अन्त्यमा देव एवं बाह्यकार्य विभाग र अन्ती-

३०. विद्यालय नियमित रूप से विद्यालय के बाहर सञ्चालन गति, गति उन्नी, सामुदायिक विद्यालय का लाभ वितरण गति इकाया दरबन्दी शैक्षिक सत्र को सम्पूर्ण मिलान

गन शक्ता शमातेमा सिफारिस गर्ने,  
निरीखकाहां विचालय को सचक बनाए निरिक्षा गर्ने प्रकार र उद्दिष्ट

विद्यालय निरीक्षण गरे नगरको योजना गर्न स्वतंत्रता निरीक्षण गर्ने।

गर्ने ।



(४) बैठक सचालनको लागि कम्तीमा ५० प्रतिशत सदस्यको उपस्थिति आवश्यक पनि भने बैठको तर्णेय बहुमतको आधारमा हुनेछ ।

२५. शिक्षा समितिको काम, कर्तव्य र अधिकार : ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त शिक्षा समितिको अन्य काम, कर्तव्य र अधिकार देखाय बर्मोजिम हुनेछ :

(क) शिक्षा शाखावाट पेश भएको शैक्षिक योजना लागि छलफल गरी स्वीकृतिको लागि

कायमपालिकामा पेश गर्ने

(ख) गाउँपालिकामा स्वस्य शैक्षिक वातावरण कायम राख्न तथा शिक्षाको जुगल्तर बृद्धि गर्न शिक्षा शाखा मार्फत पेश भएको कार्ययोजना लागि छलफल गरी आवश्यक देखिएमा परिमार्जन सहित स्वीकृत गर्ने,

(ग) नेपाल सरकारको स्वीकृत नीति र निर्देशन अनुसूच विशेष आवश्यकता शिक्षा, समाजेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा चुला शिक्षा कायक्रम सञ्चालन सम्बन्धी आवश्यक अवस्था गर्ने,

(घ) विद्यालयलाई आधिक सहायता उपलब्ध गराउने तथा त्यस्तो सहायताको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने,

(ङ) नियन्त्रक, कम्पचारी तथा विद्यार्थी कल्याणको लागि स्वीकृत शिक्षा योजना बर्मोजिम आवश्यक कार्यक्रम बनाउने,

(ङ) विद्यालयको सम्पादिको सुरक्षा गर्न तथा विद्यालयको समृद्धिको लागि आवश्यक अवस्था पने,

(ङ) विद्यालयको विकासको लागि सञ्चालित शैक्षिक कायक्रमलाई सहयोग गर्ने,

(ज) विद्यालयको लेखापरीक्षण सम्बन्धमा लेखापरीक्षकले दिएको प्रतिवेदन अनुसार आवश्यक कारबाही गर्ने, गराउने,

(ञ) विद्यालयलाई आधिक रूपमा आत्मनिभर गराउन योजना बनाइ कार्य गर्ने,

(ट) विद्यालय चन्द गर्न सिफारिस गर्ने,

(ठ) गोपीक झालेडर बनाइ विद्यालय सञ्चालन गर्न शिक्षा शाखा मार्फत अवस्थापन गोपीलाई निर्देशन दिने,

(ड) गार्त स्तरीय खेलकुद, स्काउट तथा सॉल्टस्ट्रीटिक कार्यक्रमको सञ्चालन तथा विकासको लागि आधिक चोत जुटाउने र प्राप्त रकम बच्च गर्न शिक्षा शाखालाई निर्देशन दिने,

(ढ) आवासीय विद्यालयका विद्यार्थीका लागि खाना तथा पीटिक आहारको गुणस्तर तोक्ने ।

(४) गार्त कार्यपालिका तथा गार्त सभावाट स्वीकृत शिक्षा योजना र मापदण्ड भित्र रही आवश्यक निर्देशन दिने ।

(५) विद्यालयले कायम गर्नु पर्न त्युनतम सरसफाई तथा शैचालयको मापदण्ड तोक्ने ।

#### विद्यालय अवस्थापन समिति सम्बन्धी अवस्था

२६. विद्यालय अवस्थापन समिति तहने : (१) प्रथम नियमावली र बन्तरगत अवस्था भएको समितिहरूको अधिकार द्वेष वाहक विद्यालय सञ्चालन गर्ने प्रत्येक सामुदायिक विद्यालयमा देखाय बर्मोजिमको एक विद्यालय अवस्थापन समिति रहनेछ ।

(२) विद्यालयका अभिभावकले स्वयम मान्यवाट चुनेको एकजना जना

(३) विद्यालयको एकजना प्रतिनिधि

(४) विद्यालय हेतु तीकिएको विद्यालय निरीक्षक

(५) सम्बन्धित विद्यालय हेतु श्रोत अधिक

(६) विद्यालय एक जना

(७) विद्यालय गिराक अभिभावक संघका अध्यक्ष

(८) विद्यालय स्तरीय बालकाल ने मनोनयन गरेको एक बालक र एकजना बालिका गरी २ जना

(९) विद्यालय स्तरीय बालकाल ने मनोनयन गरेको एक बालक र एकजना बालिका गरी २ जना

(१०) विद्यालय अवस्थापन समितिको कार्य अवधि ४ वर्षको हुनेछ ।

(११) राजीनामा स्वीकृत गर्ने : अवस्थापन समितिका सञ्चालको राजीनामा सो समितिका अध्यक्षले र अवस्थापन समितिका अध्यक्षको राजीनामा सम्बन्धित अवस्थापन समितिले स्वीकृत गर्नेछ ।

तर अध्यक्षको पद रिक्त रहेको अवस्थामा त्यस्तो सदस्यको राजीनामा अवस्थापन समितिको वैठकमा वाल कलबका प्रतिनिधि हल्ले राखेको दृष्टिकोण निर्णय पुस्तकमा उल्लेख गर्नु पर्नेछ तर प्रचलित कानून विपरितका कुनै निर्णय भएकोमा बालग्रनीहरूलाई नियमेवार बाहार्नेछन ।

(१२) अभिभावकको अभिलेख राख्ने : (१) विद्यालयले शिक्षा शाखाले तीकिएको ढाँचामा विद्यार्थीको अभिलेख राख्ना विद्यार्थीका चारू आमा, ज्ञान, वज्र, दानु दिदीको नाम, यर

ठोगाना उल्लेख गर्नु पर्दैछ र त्यस्ता जीभमावक नमएका विद्यार्थीको हकमा विद्यार्थीलाई सरक्षकत्व प्रदान गर्ने व्याकुलको अभिलेख राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम विद्यार्थीलाई सरक्षकत्व प्रदान गर्ने व्यक्तिलाई विभिन्नावकको रूपमा अभिलेख राख्ना निजसे सरक्षकत्व प्रदान गरेको अहोरा सम्बन्धित बडावाट प्रमाणित गराएको हुन् पर्नेछ ।

(३) यवस्थापन समितिको सदस्य छनौट सम्बन्धी व्यवस्था : (१) प्रधानाध्यक्षले नियम २६ को उपनियम (१) बमोजिमको यवस्थापन समितिको छनौट गर्नको लागि तत्कालको यवस्थापन समितिको कार्यं अवधि समाप्त हुन् भन्ना तीस दिन आगामे सात दिनको मूच्छा दिई अभिभावकको भेला गराउनु पर्नेछ ।

तर कुनै कारणले यवस्थापन समिति विघटन भएको बा यवस्थापन समितिको सदस्यको पद रिक्त भएको मितिले पन्च दिन भिन्न यवस्थापन समिति वा रिक्त सदस्यको छनौटको लागि यस नियम बमोजिम शूचना दिई अभिभावकको भेला गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सदस्य छनौट गर्ने सम्बन्धमा जीभमावकलाई सहयोग गर्नको लागि सम्बन्धित निरीक्षक वा निज उपलब्ध नमएमा शिक्षा अधिकृताले छटाएको अधिकृतको संयोजकत्वमा प्राप्तान्यापक, चोत अधिक र स्थानीय तहको प्रतिनिधि रहेको चार सदस्यीय छनौट सहयोग समिति गठन गर्नेछ ।

(३) यवस्थापन समितिको अध्यक्ष र सदस्यहरू छनौट सम्बन्धी अन्य कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

४. यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधि : (१) यवस्थापन समितिको बैठक दुई भिन्नामा कम्तीमा एक पटक बसाउनेछ ।

(२) यवस्थापन समितिको बैठक समितिको अध्यक्षको निर्देशनमा सदस्य-सचिवले बोलाउनेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यवस्थापन समितिका एक तिहाई सदस्यले लिखित अनुरोध गरेमा यवस्थापन समितिको सदस्य-सचिवले जहिलसकै पीन अवस्थापन समितिको बैठक बोलाउनु पर्नेछ ।

(४) अवस्थापन समितिको बैठकमा छलफल द्वारे विषय सुनी सदस्य-सचिवले साझारणतया बहार घण्टा अगावै सदस्यहरूलाई दिनु पर्नेछ ।

(५) यवस्थापन समितिमा तत्काल कायम रहेका प्राचल प्रीतिगत भन्ना बही सदस्यहरू उपस्थित भएमा यवस्थापन समितिको बैठकको लागि गणपूरक सल्ला पुगेको मानिनेछ ।

(६) यवस्थापन समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा जेठ

सुन्न दियाले गर्नेछ ।

५७. यवस्थापन समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र यस बाबाबर भएमा विभिन्नको अध्यक्षलाई तालिमको अधिकृत नियोजक मत दिन समनेछ ।

५८. यवस्थापन समितिको बैठक सम्बन्धी अन्य कार्यपालिका अवस्थापन समिति आफैले रात्रिरात्रि रात्रिरात्रि रात्रिरात्रि गरे बमोजिम हुनेछ ।

५९. यवस्थापन समितिको बैठकले गर्ने अधिकारीलाई नेपाल सरकारले समान तहका शिक्षक तथा कम्तीरीलाई नेपाल सरकारले समान तहका शिक्षक तथा कम्तीरीलाई

६०. यवस्थापन समिति विघटन गर्न सक्ने : देहायका अवस्थामा शिला समितिको लिकारिसमा गाउँ कार्यपालिकाले समिति विघटन गर्न सक्नेछ ।

(ग) प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,

(घ) नैतिक पतन देखिने फौजदारी अधियोगमा अदालतबाट कम्तुदार ठहरीएको,

(इ) गाउँसमाका सदस्यहरू ।

६१. यवस्थापन समिति विघटन गर्न सक्ने : देहायका अवस्थामा शिला समितिको लिकारिसमा

गाउँ कार्यपालिकाले समिति विघटन गर्न सक्नेछ ।

(क) विचालयको सम्पति हितामिना गरेमा,

(ख) विचालयको शैक्षिक वातावरण खब्लत्वाएमा,

(ग) प्रचलित कानून तथा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको नीति एवम् निति विपरीत काम गरेमा,

(घ) विचालयको अवस्थापन सन्तोषजनक रूपमा गर्न नसकेमा, वा

(ङ) सम्बन्धित निकाय वा अधिकारीले दिएको कानून अनुसारको निर्देशन पटक-पटक उल्लंघन गरेमा ।

६२. सामुदायिक विचालयको अवस्थापन समितिको काम, कर्तव्य र विधिकार : (१) यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) विचालयको सञ्चालन, रेखदेख, निरीक्षण र अवस्थापन गर्ने,

(ख) विचालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने,

(ग) शिक्षक तथा कम्तीरीलाई तालिमको लागि छनौट गर्ने,

(घ) तालिममा जाने शिक्षक तथा कम्तीरीलाई तालिमबाट फैक्पैसिल कम्तीमा तीन वर्ष विचालयमा सेवा गर्ने पांस सम्बन्धमा शर्तेहरू नियोग गरी कम्तीलियतनामा गराउने,

(ङ) शिक्षक तथा कम्तीरीहरूले सेवाको गुरुकामो लागि पहल गर्ने,

(च) विचालयको लागि चाहिने गरी शिक्षक तथा कम्तीरी नियुक्त गर्ने र अवस्थारी नियुक्त शिक्षक तथा कम्तीरीलाई नेपाल सरकारले समान तहका शिक्षक तथा कम्तीरीलाई

नोटिकेश्वरको तलब स्केलमा नघटाई उज्ज्वल भवा दिखे

स्थायी पृतिं को लागि सो पद रिक्त भएको मितिले पन्च दिनभइ शिशा शाखामा लेखी।

(भ) कुनै प्राक्तिक वा कर्मचारी उपर आवश्यक कारबाही गर्ने,

गर्न पाठ्यने विषयमा विभागीय कारबाही गरी त्यसको जानकारी शिक्षा शाखालाई दिनेमा गर्नु पर्ने भएमा आवश्यकता अनुसार आफ्नो राय सहितको प्रतिबेदन शिक्षा शाखामा पठाउने।

गर्ने, अवश्यक सामान तथा गोलिक समग्रीहरूको व्यवस्था

३) नियम संकारनाट सञ्चालन हुने विभिन्न कार्यक्रममा विधालयलाई सारिक गराउने बिधारीहरूले पालना गर्न पर्ने आचार सहित बनाइ लाग गर्ने

३०) प्रत्येक वर्ष विद्यालयका चन्द्रादाता र अधिभावकहरूको भेला गराइ विद्यालयको उपरिज्ञ

यावचन्तमा जानकारी याराउने  
प्राप्तिको लागि अभ्यास उपलब्ध हो आपामा वयस्को शोषणक कार्यक्रमको

उत्तरोत्तम गर्दै यसका प्रभावे विद्यालयको विकास तथा पठनपाठन त

१) विद्यार्थीलाई उपर्युक्त याराइपको छापवति रकम प्रदान गर्ने,  
२) निरीक्षकले विद्यालयको चेत जच ता भित्रिया अस अद्वितीय

दिनको तलब कर्ता गर्ने।

व्यवस्थापन समाज को साचालय विधालय भवनमा राख्ने तथा विधालयको कागजपत्र र अभिलेख सुरक्षित राने।

विधायकमा लक्षित समृद्धि का विशेष प्रवृत्तिको गीतिक कार्यक्रम सञ्चालन गर्ने,

(क) वास्तिक रूपमा विघालयवा लागि आवश्यक मालसामान, मसलन् सामग्रीको खरिद

गोपना स्वीकृत गर्ने,  
सिद्धांशु याको तिप्र, जारीहिम अवस्था लेखाजस्ता गरी प्रभाव त्युनिकृष्टपाका लागि  
कथाखाजना बमोजिम कार्यान्वयन गर्ने,  
(प) विधालयको चल अचल सम्पातको सरक्षण र सदुपयोग गर्ने,

गार्डनों की विधा जनो बमानम कायावयन गर्ने।  
गार्डनों (म) त्रिभालयको चल अचल सम्पत्तिको संरक्षण र सट्टपाणा गर्ने।  
बाह्यान्तरिक्षमध्ये वासिनी ओतवाट नियुक्त हुने पिलाक तथा कर्मचारीको सेवा, शर्त तथा विभागीय  
स्थापानहरू, राज्यसभा वाहिलाई व्यवस्थित राख्न कार्यपालिका बाइ-प्रिया समितिवाट स्वीकृत गराई लाग्न गर्ने,  
नेपालप्रदेश स्थानीय शिक्षा समिति र पिलां शास्त्राते दिएको निर्देशन अन्तर्गत राज्य सर्वे

(ल) विद्यालयको पढाई व्यवाहारिक, सीपमूलक, र स्तरीय चानाउन प्रतिस्पर्शी तथा सहयोगी भ्रमिका खेलो

शीरिक वर्षको आय, अप्य तथा शैक्षिक उपलब्धि र आगामी वर्षको शीरिक वार्षिको अधिनियममा दालें र आमन्त्रणावाहकहरूको भेता गराई विद्यालयको अधिनियम

(२) अवधारणा पन्न यामिति आपसों अधिकार मध्ये आवधारणका अनुसार केही अधिकार अवधारणा पन्न समिक्तिको मदर्दान-सीचलाई प्रत्यायोजन गर्ने छ।

१ विद्युत विभाग की अधिकारी ने इसका उल्लंघन करने वालों को दंडनाला किया।

१४५ कृष्णामा एक जना प्राणीकरक र आपमात्रवकहल समेत रहने गयी बड़ीमा एधार सदस्यीय शिक्षा-अधिभावक संघको कार्यकारी समिति गठित गर्ने परिवर्त ।

कथायकारी समिति गठन गर्दा अपाइता भएका विद्यार्थीका कम्तीमा एक जना ओभिभावक हन पानेछ ।

मानवान्मात्रा वाले विद्युत कार्यकरण समाप्तकरण सदस्यपो मदावधि तीन वर्षके

बन्धु र सा समितिको बैठक सम्बन्धी अन्य कार्यपीलि वार्यका री समेत आफ्ने निधारण गरे चमोजिम होनेछ ।

विद्युत विभाग के अधिकारी देहाय बमाजम  
को लिए गए थे।

(४) यस नियमाबनी चमोजम विद्यालये शुल्क गिरण्या गरे नाराको सम्बन्धमा अन्तरापत्र

गर्ने तथा सो सम्बन्धमा विद्यालयलाई आवश्यक सुझाव दिने,

(१) विद्यालयको शैक्षिक गतिविधिको नियमित जानकारी राख्ने तथा सो सम्बन्धमा शिखक,

विद्यार्थी र अधिभावक बीच नियमित अन्तरिक्ष गर्ने ।

(२) उपनियम (२) मा जनसुक्ष्म कुरा लेखिएको भए तापनि संस्थागत विद्यालयको व्यवस्थाको समितिले यस नियम बमार्जितम गिराइक अधिभावक संघको कार्यकारी समिति गठन गर्दा

सात सदस्यमा नथटाई गर्न पर्नेछ ।

#### परिच्छेद ६

पाठ्यक्रम तथा परीक्षा संचालन र समन्वय

(१) पाठ्यक्रम र पाठ्यसामग्री : (१) स्थानीय तहका विद्यालयहरुमा पठन पठन हुने पाठ्यक्रम

समालयले नियरांग गरे बमोजिम हुनेछ ।

(२) पाठ्य सामग्रीको समयमै सहज उपलब्धताको मुद्दिनियम गर्ने कार्यपालिकाले आवश्यक

कार्यपालिकालाई ।

(३) पाठ्यक्रम र पाठ्यसामग्रीमा सुधार तथा नयाँ पाठ्यक्रमको निर्माण गर्ने

आवश्यक देखिएमा शिक्षा शास्त्रको प्रतिवेदनको आधारमा शिक्षा समितिले

कार्यपालिकालाई नियरांग गर्ने ।

(४) परीक्षा संचालन तथा समन्वय समिति : (१) गार्ड पालिकाको विद्यालयहरुमा परीक्षा संचालन

तथा समन्वयको लागि देहायको एक परीक्षा संचालन तथा समन्वय समिति रहनेछ ।

(२) शिक्षा समितिको अध्यक्ष

(३) प्रमुख प्रशासनिक अधिकृत

(४) निवेदन कार्यालयको अधिकृत प्रतिनिधि

(५) प्रमुख, सम्बन्धित स्थानीय तहमा रहेको प्रहरी कार्यालय

(६) प्रमुख, सम्बन्धित स्थानीय तहमा रहेको शासन प्रहरी चल

(७) प्रमुख, सम्बन्धित स्थानीय तहमा रहेको शासन प्रहरी चल

(८) शिक्षा अधिकृत

(९) परीक्षा संचालन तथा समन्वय समितिको बैठक सम्बन्धी कार्यविधिसो समिति आफैले

नियरांण गरे बमोजिम हुनेछ ।

(१०) स्थानीय तहको शैक्षिक तहको परीक्षा संचालन गर्न सम्बन्धित

निकायबाट भएको व्यवस्था बमार्जित समितिले सहजीकरण र समन्वय गर्नेछ ।

(११) कक्षा ५ र कक्षा ८ को परीक्षा संचालन कार्यपालिकाबाट स्वीकृत मापदण्ड बमार्जिम

समितिले गर्नेछ ।

(१२) उपनियम ३ र ४ वाहेको कथाहरुको परीक्षा संचालन समितिले नियरांण गरेको

मापदण्ड बमोजिम विद्यालय व्यवस्थापन समितिले निर्देशनमा प्रयोगायपकले गर्नेछ ।

(१३) उपनियम परीक्षा गर्दा शिक्षा समितिले तोके बमोजिमको शुल्क सम्बन्धित संस्थागत

संस्थागत विद्यालयले तीकरिको रीमाइटन, परीक्षा तथा प्रमाणपत्र बापतको

विद्यार्थीहरुलाई लिएको शुल्क परीक्षा संचालन गर्ने निकायको जातामा जम्मा गरी

त्यसको जानकारी समेत दिने पर्नेछ ।

#### परिच्छेद-७

प्रारीभक चाल शिक्षा सम्बन्धी व्यवस्था

(१) प्रारीभक चाल शिक्षा केन्द्र स्थापना : (१) कुनै सम्पाले प्रारीभक चाल शिक्षा केन्द्र स्थापना

गर्न चाहोमा अनुमतिको लागि सामिन्दित बडा कार्यालयमा अनुसूची १ बमोजिमको ढाँचामा

निवेदन दिन पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा त्यसो निवेदनका सम्बन्धमा

आवश्यक जाँच्युक गर्दा निवेदकलाई प्रारीभक चाल शिक्षा केन्द्र स्थापना गर्न

गार्ड कार्यपालिकाले तोकेको मापदण्ड तथा प्रीक्रमा बमोजिम अनुमति दिन

मानसिक देखिएमा आवश्यक शान्त तोकी अनुसूची १० बमोजिमको ढाँचामा



४५. स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था : (१) कुनै विद्यार्थीले स्थानान्तरण प्रमाणपत्र लिए

परेमा अधिभावकको सिफारिस सहित विद्यालय छाइनु परेको यथार्थ विवरण खुलाइँ

स्थानान्तरणक समझ निवेदन दिनु पर्नेछ ।

(२) उपर्युक्तम् (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दश र बाह्रमा अध्ययन

गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने हैन ।

तर दोहारका अवस्थामा शीक्षिकसञ्च सुन मएको दुई माहिनामध्ये स्थानान्तरण

भई आउने विद्यालयको सिफारिसमा शिक्षा राख्नको सहमति लिई स्थानान्तरण

प्रमाणपत्र दिन सिक्नेछ ।

(३) स्थानान्तरण हुने विद्यार्थीको अधिभावकक फर्मचारी रहेछ र निजको अन्यत्र सरका

भएमा,

(४) अधिभावकले बसाई सराई गरेको सिफारिस प्राप्त भएमा

(५) विद्यार्थी निरामी भएको कारणले सोही स्थानमा राख नहुने भर्ने प्रचलित कानून

बमोजिम स्थीरत चिकित्सकले सिफारिस गरेमा, वा

(६) अन्य कुनै मानाचिक कारणले विद्यार्थी अन्यत्र स्थानान्तरण हुनु परेमा

(७) उपर्युक्तम् (१) बमोजिम निवेदन पर्ने आएमा प्रधानाध्यापकले आधारभूत तहको

विद्यार्थीको हकमा निश्चल र मात्रामिक तहको विद्यार्थीको हकमा शिक्षा सीमितिले

तोके बमोजिमको शुल्क लिई सात दिनीभन्न स्थानान्तरण प्रमाणपत्र दिनु पर्नेछ ।

(८) स्थानान्तरणकले उपर्युक्तम् (२) बमोजिमको अध्यापिक्त्र स्थानान्तरण प्रमाणपत्र

नदिएमा सम्बन्धित विद्यार्थीले स्थानीय शिक्षा अधिकृत समझ उग्री दिन सम्झेछ र

त्यसी उग्री पर्न आएमा शिक्षा अधिकृतले जाँच्नुक मरी स्थानान्तरण प्रमाणपत्र दिन

निर्देशन दिनेछ ।

(९) सक्षम स्थानान्तरण प्रमाणपत्र हराएमा वा नष्ट भएमा सम्बन्धित विद्यार्थी वा

निजको अधिभावकले ग्रीष्मितिपको लागि त्यसको व्यहोरा बुलाई सम्बन्धित

विद्यालयमा निवेदन दिन सम्झेछ र त्यसी पर्न आएको निवेदन मानाचिक दोखिएमा

प्रधानाध्यापकले निवेदकलाई स्थानान्तरण प्रमाणपत्रको प्रतिलिपि दिनेछ ।

(१०) विद्यालयले कुनै विद्यार्थीलाई आफूले अध्यापन नयाराएको कक्षाको स्थानान्तरण

प्रमाणपत्र दिएमा त्यसी प्रमाणपत्र दिने प्रधानाध्यापकलाई कानून बमोजिम

कारबाही गरिनेछ र त्यसी दिएको स्थानान्तरण प्रमाणपत्र रद्द हुनेछ ।

(११) स्थानान्तरण विद्यालयको हकमा विद्यार्थीले जुन महिनामा स्थानान्तरण प्रमाणपत्र

पाठ्यक्रममा गमिसिक पढाई शुल्क र अन्य दस्तुर संसी विद्यालयमा

पुऱाउनु पर्नेछ । विद्यार्थीले सामो विदा (वार्षिक जाहो वा गमीको विदा) को

अधिल्लो महिनामा स्थानान्तरण प्रमाणपत्र मान आएमा सो विदा को शुल्क र अन्य

दस्तुर सोही विद्यालयमा बुझाउनु पर्नेछ ।

(१२) विद्यालयले विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइदा सो प्रमाणपत्र भाउने विद्यार्थी

वाले विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने हैन ।

तर दोहारका अवस्थामा शीक्षिकसञ्च सुन मएको दुई माहिनामध्ये स्थानान्तरण

भई आउने विद्यालयको सिफारिसमा शिक्षा राख्नको सहमति लिई स्थानान्तरण

प्रमाणपत्र दिन सिक्नेछ ।

(१३) विद्यार्थीलाई कक्षा चढाउने सम्बन्धी व्यवस्था : कुनै विद्यार्थी विरामी

परी वा निजको कानून वाहिरको परिवर्थितिको कारण निजले वार्षिक परीक्षा दिन नसकेको

सम्बन्धमा नाच्चुक गर्दा निवेदनको व्यहोरा मनासिव देखिएमा विद्यालयमा भएको

स्थानान्तर व्यहोर गर्ने उद्देश्यले विद्यार्थीले अन्य परीक्षामा राख्ने गरेको देखेमा आवश्यकता अनुसार मुख्य

विद्यालयले त्यस्तो विद्यार्थीलाई कक्षा चढाउन सम्झेछ ।

(१४) शीक्षिकसञ्च सुन मएको एक महिना पर्छ कुनै विद्यार्थीलाई कक्षा चढाइने हैन ।

(१५) कक्षा नो २ एधारमा कुनै विद्यार्थीलाई कक्षा चढाइने हैन ।

(१६) कक्षा चढाउने सम्बन्धी अन्य व्यवस्था : असाधारण प्रतिभा भएका विद्यार्थीलाई

प्रधानाध्यापकले सो कक्षामा अध्यापन गर्ने शिक्षकहरूको सिफारिसमा बढीमा एक कक्षा

मुख्य विषयको परीक्षा लिई गो विद्यार्थीलाई कक्षा चढाउन सम्झेछ ।

तर,

(१७) शीक्षिकसञ्च सुन एक महिना पर्छ कुनै विद्यार्थीलाई कक्षा चढाइने हैन ।

(१८) शीक्षिकसञ्च भर्ना गर्ने सम्य र काम गर्ने दिन : (१) विद्यालयको शीक्षिकसञ्च प्रत्येक वर्षको

वैधाल्य एक गतेरेखि प्रारम्भ भई चैत्र मासान्तसम कायम रहनेछ ।

(१९) उपर्युक्तम् (१) मा जुनसुकै कुरा लेखिएको भएता परीक्षा पर्नी हिमाली धोक्तमा स्थानीय

तहको कार्यालयिकाले फागुन एक गते देखि माघ मसान्त सम्मको शीक्षिक सम्झेछ ।

(२०) उपर्युक्तम् (१) र (२) मा जुन सुकै कुरा लेखिएको भए तापनि कक्षा एधार र

बाह्रको हकमा शीक्षिक सम आवध महिनावाट मुख्य हुनेछ ।

(२१) विद्यालयले शीक्षिकसञ्च सुन मएको मितिले सामाच्चत्या एक महिनामध्य नयाँ

विद्यार्थी भर्ना लिई सम्झनु पर्नेछ ।

(२२) उपर्युक्तम् (१) वमोजिमको अध्यापन नयाँहुने कुनै विद्यार्थी भर्ना हुन आएमा विद्यालयले

त्यसी विद्यार्थीको अध्ययनको स्तर परीक्षण गर्दा निजले सो कक्षामा भर्ना भई

वार्षिक परीक्षा उतीण गर्ने सम्झे देखिएमा त्यस्तो विद्यार्थीलाई अको एक

महिनासम्म भर्ता गर्न सकिनेछ ।

(६) कुनै पीन विद्यालयले शीक्षिकासच सुन नमई विद्यार्थी भर्ता गर्नु गराउन हुँदैन।

तर कक्षा एको उमेर समूह भन्ता कम उमेर भएका बालबालिकाहरूको हक्कमा शीक्षिक सब प्रारम्भ हुनुभन्दा पन्थ दिन अगावै प्रारम्भिक बाल शिक्षामा भर्ताको कार्य गर्न चाहा पने हैन ।

(७) विद्यालयको एक शीक्षिकसभमा काम गर्ने दिन अध्यापन समय कम्तीमा दुइसय बीस दिन हुनेछ ।

(८) सामुदायिक विद्यालयको प्रधानाध्यापकले हप्ताको कम्तीमा बाहू, सहायक प्रधानाध्यापकले हप्ताको कम्तीमा बाहू, सहायक कक्षा बिध्यापन गराउन पार्न चाहू, सहायक कक्षा बिध्यापन गराउन पार्न ।

(९) मौतिक पूजाघार पूरा गर्न नसकेका विद्यालयले तीक्ष्णपको पाइयमारमा नघट्ने गरी विद्यार्थी सङ्ख्याको आधारमा एक दिनमा बढी समय (तिप्पट) मा कक्षा सञ्चालन गर्न सक्नेछ ।

तर कक्षा सञ्चालन गर्दा आधारमूल तह वा माध्यमिक तहका कक्षाहरू एकै समय (तिप्पट) मा सञ्चालन गर्नु पार्नेछ ।

५०. विद्यालय विद्या सञ्चयनमा (१) नेपाल सरकारले तोकेको सार्वजनिक विद्यालय तादार्थता भावम हुने गरी गार्ड शिक्षा अधिकृतले शिक्षा समितिको सहमतिमा विद्यालयमा सार्वजनिक विद्या निर्माण गर्न सक्नेछ ।

(२) शिक्षा शाखाको निर्देशनमा एक शीक्षिकसभमा हितैवि विद्या वा वर्षे विद्या वा दुवै गरी बढीमा पैतालीम दिन विद्यालय विद्या दिन गर्नेको अधिकृतले एक शीक्षिकसभमा वष पाँच दिनसम्म स्थानीय विद्या दिन विद्यालय विद्या गर्न सक्नेछ ।

(३) यस नियममा लेखिएरेखि बाहेक अन्य दिन विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विद्यार्थीको जारीरागाई गरी रागाई प्रतिबेदन लिनेछ र त्यस्तो गोउकार्यपालिका समझ राय गाहित पेश गर्नु पार्नेछ ।

#### परिच्छेद-१

प्रधानाध्यापक र शिक्षकको नियुक्त तथा काम, कर्तव्य र आधिकार

५०. प्रधानाध्यापक सञ्चयनीय विवरण : (१) प्रत्येक विद्यालयमा विद्यालयको प्राज्ञिक तथा पर संसाधन ।

(२) आधारभूत तहको कक्षा पाँचसम्मको विद्यालय भए कम्तीमा बाहू कक्षा वा सो सरह उत्तीर्ण गरेको, आधारभूत तहको अन्य विद्यालय भए कम्तीमा सामातक तह वा सो

सरह उत्तीर्ण गरेको, विद्यालयमा कम्तीमा पाँच वर्ष स्थायी शिक्षकको नपमा शिक्षण अनुभव भएको, संघीय ऐन तथा सो ऐन जल्तांत बनेको नियमाबली बमोजिम शिक्षक बन्ने योग्यता भएको तथा विद्यालय व्यवस्थापन समितिले तिफारिस गरेको अधिकृतले सामुदायिक विद्यालयको प्रधानाध्यापकको पदमा नियुक्त हुन् पूर्व निजले अनुसुचि-

योग्यतालाई कार्यालयिक विद्यालयको प्रधानाध्यापकको पदमा नियुक्त गर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्रधानाध्यापकको पदमा नियुक्त हुन् पूर्व निजले अनुसुचि-योग्यतालाई कार्यालयिक विद्यालयको प्रधानाध्यापकको पदमा नियुक्त गर्नेछ ।

११. बमोजिमको द्वाचामा विद्यालयको प्रधानाध्यापकलाई तिर्हुत सोही आधारमा शिक्षा अधिकृतले सामुदायिक विद्यालयमा लगातार दुई कार्यकाल भन्दा बढी एकै अतिक्रमीय कार्य गर्न सक्नेछ ।

(४) एउटै सामुदायिक विद्यालयमा लगातार दुई कार्यकाल भन्दा बढी एकै अतिक्रमीय (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कार्यपालिकाले जुनसुकै बख्त हटाउन सक्नेछ ।

(५) उपनियम (२) मा जुनसुकै लेखिएको भए तापनि देहायको अवस्थामा कार्यपालिकाले जुनसुकै बख्त हटाउन सक्नेछ ।

(६) सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई उपनियम (५) बमोजिमको आधारमा पदवाट हटाउनु पार्न भएमा शिक्षा अधिकृतले त्यस्तो आधार विचारन भए नभएको सम्बन्धमा जोचैवुभ गरीरागाई प्रतिबेदन लिनेछ र त्यस्तो प्रतिबेदनबाट प्रधानाध्यापकलाई हटाउनु पार्न देखिएमा पदवाट हटाउन गोउकार्यपालिका समझ राय गाहित पेश गर्नु पार्नेछ ।

(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम प्रधानाध्यापकलाई पदवाट हटाउन अधिक निजलाई सफाई पेश गर्ने गोकाट बिचत गर्ने हैन ।

(८) बहालबाला शिक्षकमध्येबाट छान्नीट भएको प्रधानाध्यापकलाई उपनियम (५) को खण्ड (क) वा (ख) बमोजिमको आधारमा हटाएको अवस्थामा निजलाई ऐन तथा यस नियमाबली बमोजिम विद्यार्थीको जारीरागी समेत गर्नेछ ।

(९) सामुदायिक विद्यालयको प्रधानाध्यापक नियममा बसेमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रवानाध्यापक उपस्थित नभएसम्म वा

प्रग्नान्यायापको पदमूर्ति नमएसम्भवा लागि चो विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये माधिल्लो ईरणीका बरिएँ स्थायी शिक्षकले निर्मित प्रधानान्यायापक भई काम गरन्नेछ। निर्माणको बरिएँल्ला निवारण गर्दै देहायका आधारमा गरिनेछ।

(क) सम्बन्धित तह र श्रेणीका स्थायी नियुक्त भागका जावेना,  
(ख) दण्ड (क) को आधारमा वरिष्ठता नक्षेट्रमा सो भन्दा तल्लो तह वा श्रेणीको  
दण्ड नियुक्त भएन्ने जापारामा

(ग) खण्ड (क) र (ख) को आधारमा वरिष्ठता नव्युटिएमा समर्थित तह र शेषीको अन्तर्गत प्रियक्षि प्रियतो आधारमा,

(घ) खण्ड (क), (ख) २ (ग) को आधारमा पनि वीरलता नव्हिएमा खण्ड (क) को सिफारिसको योग्यताक्रमको आधारमा,

तर खुला, कार्यक्रमता मूल्यांकन, आन्तरिक चुनौता एवं नियमों में  
कमश कार्यक्रमता, आन्तरिक प्रतियोगिता र खुलाको नियमाई भाग्यता दिलेंख  
जायगाव तिथावयवी

(१०) यस नियममा अन्यत्र जुनमुक्त कुरा लोख्एको भए तापान लम्बाई ५५ मिलीमीटर तथा विस्तारमध्ये यस नियमावली चमोजिम योग्यता पुगेको व्यक्तिगत लाई

प्रधानाधिकारको नियुक्ति गर्दा छुट्टी प्रीकाया निर्धारण गरी नियुक्ति गर्न सक्नन्नाल्ल !  
७७) यस नियममा ब्रेवज जनसुक्षे कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदा

बहुत कायरंत प्रधानाध्यापक उपनियम (२) बामोजम अको प्रधानाध्यापक नयुसेत  
नमएसमा त्यस्तो पदमा कायमै रहन सब्नेछे ।

प्रधानाध्यापको काम, कर्तव्य र जीविकार : प्रधानाध्यापकको काम, कर्तव्य  
भगोनम हुनेछ :

(क) विद्यालयमा शोलक वातावरण, मुण्ड्रे २ अनुसारा, अन्तर्गत “वातावरण” विभावनाका शिक्षक तथा कर्मचारीहरूसँग सम्बन्ध यसी शिलक, कर्मचारी, विद्यार्थीहरूको वातावरण सिर्जना गर्ने,

(ग) विषयालयमा अनुसारतन, सच्चिदितता, शिष्टता कायम गर्ने आवश्यक काम गर्ने, ए जीभमावहकहल बाप परामर्शदाता गर्ने,

(५) विष्वासकालीन वर्षा का असर गर्ने तथा त्यस्तो कार्यक्रम बयोजना कक्षा सञ्चालन भए नमएको निरीक्षण गर्ने,

(३) विद्यालयको प्रधानमन्त्रीका कार्यको सञ्चालन तथा नियन्त्रण गर्ने  
(४) विद्यालयमा विद्यार्थी भर्नो गर्ने तथा परीक्षा सञ्चालन घाराउने

(अ) विद्यार्थीनां स्थानान्तरण तथा अन्य प्रमाणपत्र दिने,  
 (ब) विद्यालयमा भए गरेका महत्वपूर्ण काम बारबाहीको अभिलेख राख्ने,  
 (स) कठो विद्यार्थक वा कर्मचारीले जानी जानी वा लापरवाही साथ दिने काम गर्नाले

ला. शीर्द्धा  
४८  
मुमुक्षु  
३५२  
३५३

(ट) विचालयले आपसी ग्राउंडमा नियुक्त गरेका शिक्षक वा कर्मचारीले पदीय जिम्मेवारी पूरा नारोमा अवस्थापन भीमितिको सिफारिस बमाजिम अवकाश लाग्यापतका अन्य विभागीय कारबाही गर्ने,

(ठ) शिक्षक र कर्मचारीलाई दिइएको सजायको अभिलेख राख्ने तथा त्यस्तो अभिलेख देखाउने।

(३) यित्थक तथा कर्मचारीहीरुको आचरण र कार्य सम्बन्धमा उत्तम समावेश होनुपर्ने यित्थां भावां तथा अवस्थापन समितिमा पेश गर्ने।

(द) शिखक वा कम्पनीलाई सजाय वा पुरस्कार दिते सम्बन्धमा अवस्थापन समिति नथा स्थानीय शिक्षा शाखामा नियोगित हो।

(ग) गार्ड कार्यपालिकाबाट स्थायी नियुक्त एवं पदस्थापन भइ आएको भित्रलक्नाइ हाँगर गार्ड विषय र तह अनुसारको काज शिक्षणमा चढाउने,

(त) महिनामा कमीमा एक पटक शिथक तथा कमचारहळका वढक यांत्रिक विचालयको प्राप्तिक, भौतिक र गौणिक प्रशासन सञ्चाची विषयमा छलफल गरी

(४) गाउडपालिकावाट पूर्व स्थीकृति लिई अति आवश्यक भएका विषयमा विद्यालय

पुस्तकालयमन्दिरम्  
नियुक्त गर्ने र यसरी नियुक्त मएका शिवाक तथा कर्मचारीहरूको नलच  
प्रतिवेदन पारित गर्न व्यवस्थापन समितिमा पेश गर्ने,

(d) विद्यालय भवन तथा छायाचारसाथको हातापिन युनै किसिमको अवासित्तर  
कियाकलाप हुन नदिने,

(न) विश्वालयमा अध्ययन, ब्रह्मपुर सम्बन्धी मासिक, अमृ-वार्षिक तथा भाष्यक कार्यक्रम बनाईं कार्यान्वयन गर्ने, गराउने,

(प) यिन्हें का कमचारीलाई तोलमा पठाउन व्यवस्था, अधिकारीको गराई स्थानीय शिक्षा शाखामा पठाउने, पाठ्यक्रममा तथा पाठ्यपत्रक लाग गाउँपालिकाको लागत मिलाएको रूपमा बढाउने।

(क) विद्युतयमा नीपल सरकार ने १९८५ में एक विद्युत विभाग का गठन किया। इसका उद्देश्य यह है कि विद्युत विभाग के अधीन विद्युत वित्तीय विभाग को विद्युत विभाग के अधीन लिया जाए। इसका उद्देश्य यह है कि विद्युत विभाग के अधीन विद्युत वित्तीय विभाग को विद्युत विभाग के अधीन लिया जाए।

रकम खर्च गर्ने र आय व्ययको हिताब राख्ने तथा राज्ञ लगाउने,

(म) विद्यालयमा सञ्चालन हुने आवधिक परीक्षा नियमित तथा मयादित ड्रेसवाट

सञ्चालन गर्ने गराउने,

(म) कुनै शिक्षकले अध्ययन गरेको विषयमा लगातार तीन वर्षसम्म पन्थ प्रतिगत

भएना बढी विद्यार्थी असफल भएमा वा कुनै शिक्षकले लापरवाही वा अनुशासनहीन

काम गरेमा त्यस्तो शिक्षकको दुई चपसम्म तलब चृष्टि रोक्ना गर्ने,

(य) विद्यालयमा नियम बमोजिमको कक्षा लिने तथा शिक्षकलाई लिन लगाउने,

(र) स्वीकृत दरवन्दीमा कार्यसंत शिक्षक तथा कर्मचारीको तलबी प्रीतिवेदन पारित गर्ने

(ल) विद्यालयका शिक्षक तथा कर्मचारीहरूको काम, कर्तव्य तोक्ने,

(म) शिक्षा शाखा तथा व्यवस्थापन समितिले दिएका निर्देशन पालन गर्ने, गराउने,

(ग) विद्यालयको शीक्षक प्राप्ति सम्बन्धी विवरण तथा तथ्यांक मन्त्रालयद्वारा नियमित

दुचाँ र समय भित्र निरीक्षकद्वारा प्रमाणित गराइ र्थानीय शिक्षा शाखामा पठाउने,

(घ) विद्यालयको आफ्नो गोत्रबाट खर्च बोहेने गरी नियुक्त भएका शिक्षकहरूको कार्य

सम्पादन मूल्याङ्कन फाराम भरी व्यवस्थापन समितिले विवरण फाराम नियर्पित

(ङ) विद्यालयमा कार्यसंत शिक्षक तथा कर्मचारीको समिति विवरण फाराम नियर्पित

सम्पादन भर्ने लाई विद्यालयमा दर्ता गरी शिक्षा शाखा मार्फत शिक्षक

किताबखानामा पठाउने,

(इ) विद्यालयका शिक्षक तथा कर्मचारीबाट कही गरेको कर्मचारी सञ्चयकोष, नागरिक

लगानी कोष, बीमा, सामाजिक सुरक्षाकोषको रकम सम्बन्धित निकायमा पठाउन

लगाउने,

(ब) व्यवस्थापन समितिबाट स्वीकृत चारिद योजना अनुसार मालसामन तथा सेवा

खरिद गर्ने ।

(३) प्रधानाध्यापक स्थानिय तह, अधिभावक एवं विद्यार्थीप्रति जिम्मेवार हुनेछ . यसका

सामग्री :

- १) अधिभावक एवं विद्यार्थीको विचार सर्वेक्षण गर्ने,
- २) प्रचलित मापदण्डको पालना एवं गुणस्तरिय शिक्षाको लागि विद्यालय व्यवस्थापन

समिती र प्रधानाध्यापकले शिक्षा अधिकृतसंग कार्यसम्पादन करार गरे बमोजिम

प्रचलित मापदण्डको पालना एवं गुणस्तरिय शिक्षा प्रत्याभूत गर्नुपर्ने,

३) भित्रक एवं बाह्यालाई प्रधानाध्यापकप्रति जिम्मेवार बनाउन तथा गुणस्तरिय

शिक्षाका लागि गाउँ कार्यपालिका, शिक्षा समिति र शिक्षा अधिकृतले प्रचलित

कानून बमोजिम दिएका निर्देशन पालना गराउन तथा अपेक्षित शीक्षक उपलब्धिका

लागि शिक्षकहरूसम्म कार्यसम्पादन करार गर्नुपर्नेछ ।

विद्यालयको भौगोलिक क्षेत्र भित्रका दुहुरा, अल्पप्र परेका र बेसाहारा, विषेष

छोडेका बालबालिकालाई कार्यपालिका मार्फत छात्रबृति वा विशेष व्यवस्था गरी वा

नियमका अधिभावक वा सरकारकलाई सधाई बालबालिकालाई विद्यालयमा ल्याउनु

प्रयानाध्यापकको जिम्मेवारी हुनेछ । विद्यार्थिलाई अप्रीसित शीक्षक उपलब्धिहीनमा

हुने गरी शिक्षाउने २ टिकाउने दावितिव ध्यानाध्यापक र शिक्षकहरूको हुनेछ ।

५. विद्यालयको प्राप्तिक नेतृत्व गर्ने, प्रबद्धनामात्मक कार्य गर्ने ।

५२. सहायक प्रधानाध्यापक सम्बन्धी व्यवस्था : माझ्याकिंकर तहको प्रधानाध्यापकलाई सहायोग प्रयाउन विद्यालयमा कार्यसंत माझ्याकिंकर तहका शिक्षक मध्येबाट विद्यालय व्यवस्थापन

समितिले एकजनालाई सहायक प्रधानाध्यापक तोक्न सम्भोल्न ।

५३. विद्यालय महायोगी सम्बन्धी व्यवस्था : विद्यालय सम्बन्धी व्यवस्थापन समितिले स्वीकृत दरवन्दीको

अधिनमा रही विद्यालय सम्बन्धीयोगीको न्यूनतम पारिश्रमिक तोकी अधिक वा संस्थासँग करार

गरी सेवा करारबाट कार्य सम्पादन गराउनु पर्नेछ ।

५४. शिक्षक तथा कर्मचारी छनोट समिति (१) सामुदायिक विद्यालयमा कारारमा शिक्षक वा

कर्मचारी नियुक्तिका लागि शिक्षारिस गर्न प्रत्येक विद्यालयमा देहाय बमोजिमको एक शिक्षक

कर्मचारी छनोट समिति रहनेछ ।

(क) विद्यालय व्यवस्थापन समितिको अध्यस वा निजले तोकेको तो समितिको

सदस्य

(ख) सम्बन्धित भेजको विद्यालय निरीक्षक वा शिक्षा अधिकृतले तोकेको

प्रतिनिधि

(ग) गाउँ पालिका ते तोकेको एक जना प्रतिनिधि

- सदस्य-साधिक

(घ) प्रधानाध्यापक

- (१) शिक्षक तथा कर्मचारी छनोट समितिको सम्बन्धालय सम्बन्धित विद्यालयमा रहनेछ ।
- (२) शिक्षक तथा कर्मचारी छनोट गर्ने सम्बन्धालय मापदण्ड निर्धारण वा

कार्यपालिको पालना गर्नु पर्नेछ ।

(ङ) शिक्षक तथा कर्मचारी छनोट समितिको बैठक सम्बन्धी अन्य कार्यपालिका सो समिति

आफैले नियर्पित गरे व्यवस्थामा गर्नेछ ।

५५. करारमा शिक्षक नियुक्त सम्बन्धी व्यवस्था : (१) स्वीकृत दरवन्दीमा स्थायी शिक्षक नियुक्त

हुन नसकी त्यस्तो करारमा शिक्षक नियुक्त गर्नु पर्ने भएमा व्यवस्थापन समितिले प्रमुख

प्रशासकीय अधिकृत मार्फत आयोगबाट करारमा शिक्षक नियुक्तिको व्याप्ति प्रकाशित भएको

माग गर्नु पनेछ ।

(२) उपनियम (१) बमोजिम माग गरेको सूची प्राप्त भए परीक्षा सूचीमा रहेका

शिक्षक नियुक्त गर्न सक्छ ।

(३) उपनियम (१) बमोजिम आयोगबाट प्रकाशित सूचीमा करारका लागि कुनै उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएका उम्मेदवारले शिक्षक पदमा नियुक्त हुन निवेदन नदिएमा अवस्थापन समितिले शिक्षक छ्नाट समितिको सिफारिसमा बढीमा एक शीक्षक सञ्चको लागि योग्यता पूँका बढाउन आटिकाइ करारमा शिक्षक नियुक्त गर्न सक्छ ।

(४) उपनियम (२) वा (३) बमोजिम करारमा शिक्षक नियुक्त गर्दा शिक्षा शाखावाट दरबन्दी रिक्त रहेको ब्यहोरा प्रमाणित गराएर विषय मिल्ने गरी मात्र करारमा

शिक्षक नियुक्त गर्न सक्छ ।

(५) उपनियम (३) बमोजिम शिक्षक नियुक्त गर्न कम्तीमा पन्थ दिनको सार्वजनिक सूचना सम्बाध सबै मात्रावाट प्रकाशन गर्नुका साथै डडा कार्यालय गाउँ

कार्यपालिका र सम्बन्धित विद्यालय समेतमा त्यस्तो सूचना टाईस्टु पनेछ । यस्तो सूचना सम्बन्धित स्थानीय तहको Website या समेत राज्ञे अवस्था मिलाउन गर्ने छ ।

(६) उपनियम (३) बमोजिम शिक्षक पदमा नियुक्त हुन निवेदन दिने उम्मेदवारले आफ्नो शीक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्र निवेदन साथै पेश गर्नु पनेछ ।

(७) विद्यालयले यस नियम बमोजिम करारमा शिक्षक नियुक्त गरेको जानकारी शिक्षा शाखालाई दिनु पनेछ र शिक्षा शाखाले सोंको अधिकृत साझेको प्रमाण विद्यालयलाई दिनु पनेछ ।

(८) उपनियम (२) वा (३) मा जनसुकै कुरा लेखिएको भए तापनि करारमा शिक्षक नियुक्त भएको एक शीक्षक सञ्च सम्पर्क गर्ने रिक्त पदमा स्थायी पद पुर्ति नभएमा अवस्थापन समितिले एक पटक को लागि मात्र अधिकतम एक वर्षका लागि करारको स्थान घप गर्न सक्छ ।

(९) उपनियम (८) बमोजिम करार गरिएको जानकारी विद्यालयले स्थानीय शिक्षा शाखालाई दिनु पनेछ ।

(१०) यस नियम बमोजिमको प्रीक्रमा नपुँसार्ह शिक्षक नियुक्त गरेमा त्यस्तो नियुक्त बदर गरी सम्बन्धित प्रशान्तायापकलाई विभागीय करावाही गरिनेछ ।

५६. एवरली नभएको पदमा शिक्षक वा कर्मचारी नियुक्त वा सतत यात्राउन साप्त रहेको वा विशेषज्ञता सेवा प्रवाह

कार्यालयाई दरबन्दी रिक्त नरहेको वा दरबन्दी नभएको विद्यालयमा नियुक्त वा सूचना नाउन रहेको दरेको अनुसूची-१२ मा उल्लिखित विषयको शिक्षक नरहेको विद्यालयमा अर्को विषयको शिक्षक नियुक्त वा सूचना गर्नु हुन्दैन ।

८२. नाउन रहेको दरेको अनुसूची-१२ मा उल्लिखित विषयको शिक्षक नियुक्त वा सूचना गर्नु हुन्दैन ।

(१) उपनियम (१) वा (२) विपरीत कम्तेले कुनै शिक्षक वा कर्मचारी नियुक्त वा सूचना गरेमा त्यस्तो शिक्षक वा कर्मचारिको लागि तल्ल भता बापत बच्च भएको रकम त्यसी नियुक्त वा सूचना गर्न अधिकारीवाट अमुल उपर गरी त्यस्तो अधिकारीलाई विभागीय कारबाही गरिनेछ ।

५७. सूचना सम्बन्धी अवस्था : (१) गाउँपालिका र नगरपालिका भित्र एक विद्यालयवाट अर्को विद्यालयमा तह तथा विषय मिल्ने दरबन्दी भित्र प्रमुख प्रशासकिय अधिकृतले सूचना गर्न सक्छ ।

(२) स्थायी शिक्षक तथा स्थायी कर्मचारिको मात्र सूचना गरिनेछ ।

(३) शिक्षकलाई सूचना प्रत्येक शीक्षक सञ्चको पहिलो महिनामा मात्र गरिनेछ ।

(४) एक पटक सूचना भएको शिक्षकलाई त्यस विद्यालयमा चार वर्ष सेवा पूरा नगरी सूचना गरिनेछैन ।

तर कुनै विद्यालयमा कार्यरत शिक्षक असक्त भई यो स्थानमा नियुक्तो उपचार हुन नसक्ने अघोरा नेपाल सरकारले तोकोमो गोहिकल बोहू वा स्मीकृत चिकित्सकले नियुक्त गरेमा नियुक्तसँगसँगै विद्यालयमा तह तथा विषय मिलाउनु पनेछ ।

(५) शिक्षकलाई सूचना गर्दा देखाय बमोजिमको मापदण्डका अधारमा गर्नु पनेछ ।

(६) शिक्षकलाई सूचना गर्दा देखाय बमोजिमको मापदण्डका अधारमा गर्नु पनेछ ।

(७) तीकिएको जिमेवारी तीकिएको समय भित्र पूरा नगरेको भनी सम्बन्धित विद्यालय अवस्थापन समितिको नियन्य लाहित विद्यालय निरीक्षकबाट नियुक्तिरित भएमा,

(८) एउटा विद्यालयमा अवस्थाको भन्दा बढी एके विषयका शिक्षक भएमा,

(९) दरबन्दी मिलाउन गर्ने कम्ता तीकिएको मापदण्ड भन्दा बढी शिक्षक भएमा,

(१०) उपनियम (५) को प्रीतिवन्धात्मक वास्तविकामा लोहिए बमोजिमको अवस्था भएमा,

(११) विपदका कारणबाट विद्यालय र विद्यालय रहेको समृद्धाय नै अन्यत्र स्थानान्तरमा गर्नु पनेअवस्थामा गाउँपालिकाको विपद अवस्थापन समितिले सिफारिस गरेमा,

(१२) शिक्षकलाई सो विद्यालयमा गोहिकर्ताहादा विद्यालयको शीक्षिक वातावरण भल्लविताको वा भल्लवितन सक्ने अघोरा विद्यालय अवस्थापन समितिबाट नियन्य भई आएमा,

(१३) कुनै शिक्षकले उल्कृष्ट नातिना त्याउन साप्त रहेको वा विशेषज्ञता सेवा प्रवाह गरेको अवस्थामा उल्कृष्ट सेवालाई अवस्थापन गर्न बाबरयक

देविएमा,

(अ) पति पाल द्वै पिलक रहेको अवस्था भए सक्तमर एके विद्यालय वा चडा भित्र पार्ने

गरी सरुवा गर्नु परेमा ।

(ब) शिलक सरुवाको अन्य मापदण्ड कांपालिकाले तोके बमोजिम हुनेछ ।

(द) स्थायी नियुक्ति भएको एक वर्ष नपुरेको शिलक र अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेको शिलकलाई एक विद्यालयबाट अको विद्यालयमा सरुवा गरिने द्दैन ।

(९) उपनियम (७) बमोजिम सरुवा गदां साधारणतया अपाइता भएका शिलक शिलका र महिलाई पापक पर्ने स्थानमा सरुवा गरिनेछ ।

(१०) शिलक सरुवा गदां लामो अवधि एके विद्यालयमा वसेकालाई पहिलो प्राप्तिमिता दिइनेछ ।

(११) सरुवा भएको एकाइस दिनभित्र प्राप्तान्यापको सम्बन्धित शिलक वा कर्मचारीलाई अनुसूची-१३ बमोजिमको हाँचामा रमाना पत्र दिई योको जानकारी सम्बन्धित विद्यालय र शिक्षा शाखालाई समेत दिनु पर्नेछ ।

५. अन्तर सारानीय तह शिलक सरुवा साहमती सम्बन्धी (१) नियम ५४ बमोजिम र अन्तर सारानीय तह शिलक सरुवा हुन चाहने शिलकले सरुवाको लागि अनुसूची-१४ बमोजिमको शिलका अधिकृत समझ निवेदन दिनु पर्नेछ ।

(२) यस नियमको प्रयोगको लागि शिक्षा शाखाले प्रत्येक महिनामा रिक रहेका शिलकहरुको पद संभ्वा यीकान गरी प्रदेश मन्त्रालयमा पठाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम अन्तरस्थानीय तह सरुवाको लागि निवेदन दिने शिलकलाई चरा भई जान चाहेको विद्यालय र शिक्षा शाखाको सरुवा साहमतिको सिफारिस आवश्यक पर्नेछ । तर, यस नियमावलीमा सरुवा गर्ने मापदण्ड विपरित हुने गरी सरुवा साहमती निवेदन द्दैन ।

#### परिच्छेद- १०

छावनीत तथा नियुक्ति शिक्षा सम्बन्धी अवस्था

५. अन्तरिको अवस्था गर्नुपर्ने : (१) संस्थानात विद्यालयले देहाय बमोजिमका विपल एवं नियमालाई विधारिणीलाई छावनीति उपलब्ध गराउनु पर्नेछ । यसकी विधारिस गदां कर्मचारी (५) विद्यालय लाई अविधाय 'प्रमा समावेश गर्नपर्नेछ :

गा०-३०८० नियुक्ति शिलक सम्बन्धी अवस्था नभई जीवन निवाह गर्न च्यन्ततम जावस्यक पर्ने आमदानी नभई अनिवार्य गरी सरुवा गर्नु परेमा ।

गा०-३०८० नियुक्ति शिलक सम्बन्धी अवस्था नभई जीवन निवाह गर्न च्यन्ततम जावस्यक पर्ने आमदानी नभई अनिवार्य गरी सरुवा गर्नु परेमा ।

गा०-३०८० नियुक्ति शिलक सम्बन्धी अवस्था नभई जीवन निवाह गर्न च्यन्ततम जावस्यक पर्ने आमदानी नभई अनिवार्य गरी सरुवा गर्नु परेमा ।

गा०-३०८० नियुक्ति शिलक सम्बन्धी अवस्था नभई जीवन निवाह गर्न च्यन्ततम जावस्यक पर्ने आमदानी नभई अनिवार्य गरी सरुवा गर्नु परेमा ।

(क) विद्यार्थीको परिवारको कुनै पनि सदस्यको नोकरी, व्यापार, व्यवसाय र आय-आजानको गराउन नसको अवस्थामा रहेको, नीम साम्बन्धी ऐन, २०८१ बमोजिम जग्गावालाको हैसियतले राजन पाउने अधिकतम हृदयनीको तराई ज्ञेया कमशा पाँच प्रतिशत भन्दा कम खेती योग्य जग्गा रहेको, वा राष्ट्रिय योजना आयोगबाट परिमापित भए बमोजिम नियेष गरिबीको खेया पर्ने र सो भन्दा कम आम्नानी भएको,

(घ) अपाइता भएका वालवालिका ।

र) उपनियम (१) बमोजिम छावनीति उपलब्ध गराउन अधि विद्यालयले त्यस्तो छावनीतिको लागि निवेदन दिन विद्यालयमा युवाना प्रकाशन गर्नु पर्नेछ ।

५०. नामावली सावर्जनिक गर्नुपर्ने : (१) नियम ५४ बमोजिम छावनीति उपलब्ध गराइएका विद्यार्थीलाई नाम, वर, कथा तथा निजको चाउ आमाको नाम, घर बत्तन सहितको विवरण विद्यालयले विद्यालयको सूचना पाठीमा ठीस गरी र विद्यालयको बेसमाईट भएमा त्यस्ता राखी सावर्जनिक गर्नु पर्नेछ र त्यसी विवरण शिक्षा शाखामा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको विवरण हेतु चाहने चार्टिकलाई विद्यालयले त्यस्तो विवरण नियुक्त हेतु दिनु पर्नेछ ।

६१. वालवालिकालाई अनिवार्य रूपमा विद्यालयमा पठाउनु पर्ने : (१) मध्य अधिमावको पाँच वर्ष पुरा भएका चाल वालिकालाई आधारभूत शिलकाका लागि अनिवार्य रूपमा विद्यालय पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम आफ्नो क्षेत्रभित्रका वालवालिकालाई विद्यालय पठाए नपठाएको सम्बन्धमा सम्बन्धित शिक्षा समिति, विद्यालय निरिक्षक, स्रोत व्यक्ति तथा सामुदायिक विद्यालयका शिलक तथा कर्मचारीले अनुगमन तथा निरीक्षण गर्नु पर्नेछ ।

(३) कुनै अधिमावकले उपनियम (१) बमोजिम वालवालिकालाई विद्यालयमा पठाएको नदोखिएमा त्यस्तो अधिमावकलाई समझाई चुकाई, विशेष सहयोग तथा प्रोत्त गरी त्यस्ता वालवालिकालाई विद्यालयमा पठाउन लगाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम समझाई चुकाई गदा समेत वालवालिकालाई विद्यालय नपठाउने अधिमावकलाई सारानीय तहबाट उपलब्ध गराउने सेवा सुविधाबाट बाल्वत गर्न साकेन्दै ।

(५) यस नियम बमोजिम विद्यालयमा भन्ने भएका विद्यार्थीलाई विद्यालयले नियुक्त विद्यालय गराउनु पर्नेछ ।

(५) विचालय जाने उमेर समूहका बालबालीकालाई अनिवार्य रूपमान तथा कार्यक्रम तर्जुमा गरी लागु गर्ने दायित्व शिक्षा समितिको हुनेछ ।

ਪੀ. ਰਾਮਦਾਸ-੧੧

- (v) वह विद्या वर्षभरि माछ दिन,  
 (vi) बिरामी विद्या वर्षभरि माछ चाह दिन,  
 (vii) प्रसूति विद्या प्रसूती को अधि या पछि गरी  
 (viii) प्रसूति स्थातर विद्या पञ्च दिन,  
 (ix) निरिया विद्या पञ्च दिन,  
 (x) जनात्रण विद्या एक पटकमा एक वर्ष  
 तरी,  
 (xi) अवगत विद्या शिक्षकको सेवाको सम्पादन  
 भए वर्ष,  
 (xii) बोलपत्री विद्या बढीमा पाँच वर्ष ।  
 (xiii) विद्या हुने हुन ।  
 (xiv) शिलाक तथा कर्मचारीले विद्या  
 अंगभागी प्रयोग वर्ष त्यस्तो विद्या निरीजन्म भए  
 तथा कर्मचारी सेवाचाट अबकाश भए  
 परिवार लेको पदमा बाटुपाई आएको तल  
 पाउनेतो ।  
 (xv) कुनै दूसो वा कडा रोग लाच  
 लिएकर भित्रित्वाको प्रमाणपत्र पेश गरी विद्या  
 भए हुने तरी वाह दिनराम वर्ष विरामी विवरण  
 भएको । वाहरी प्रेरकी विद्या लिएको शिलाक  
 अंगभाग भए तरां भित्राहा हुनेछ ।  
 (xvi) गर्ज्वित विरामी विद्याको रकम निर  
 लावने गरीजन्म विरामी विद्याको रकम निर  
 लावने ।

(५) कुनै पुरय शिक्षक वा कर्मचारीको पत्ती प्रसूती हुने भएमा त्यस्तो शिक्षक वा कर्मचारीले प्रसूतीको बाधि वा पर्छ गरी पन्थ दिन प्रसूती स्थाहार बिदा पाउनेछ । प्रसूती स्थाहार बिदा दुर्दृश्यो दुर्दृश्यो शिक्षक वा कर्मचारीले पूरा तलब पाउनेछ । यस्तो बिदा सेवा अवधि भरमा दुइं विदो दुर्दृश्यो शिक्षक वा कर्मचारीले पाइनेछ ।

(६) प्रसूती बिदा पाएको शिक्षक वा कर्मचारीले बढीमा दुईवटा बच्चाको लागि जनही दरप्रक्रमेट पैचहजार रुपैयां पाउनेछ ।

(८) कुनै शिक्षक वा कर्मचारीले कुनै घर्म अनुसार आफै किरिया बर्नु परेमा वा त्यस्तो

शिक्षक वा कर्मचारीको बाबु आमा, बाजे दब्ये, छाग छागे वा चेवाहित माहिला शिक्षक वा कर्मचारीको साथ रसुरको मृत्यु भएमा वा पुल्य शिक्षको रक्तमा निजको पत्नीको तथा महिलाको हकमा पतिको मृत्यु भएमा किरिया विदा पाउनेछ । महिला शिक्षक वा कर्मचारीको पतिले किरिया बन्न परेमा त्यस्तो महिला शिक्षक वा कर्मचारीले पनि किरिया विदा पाउनेछ ।

(९) यस नियम बांग्जम कारया विदे तन शिक्षक वा कर्मचारील विद्यालयम हातजे भएको पन्थ दिन भित्र मृत व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृत व्यक्तिसंघको नामा देखिने प्रमाण पेश गर्नु पोँछ । यस्तो प्रमाणपत्र र प्रमाण पेश नगर्ने शिक्षक वा कर्मचारीले त्यस्तो अवधिको लागि पाएको रकम निजले पाउने तत्त्व रकमबाट कटा गरिनेछ ।

(१०) बिरामी परेको अवस्थामा चहोक घटीमा पाइ वर्ष स्थारी सेवा अवधि नपुग्नेको नियमक वा कर्मचारीले ब्राह्मणरण विदा पाउन सक्ने छैन ।

(१) स्थायी सेवा पाँच वर्ष पुगेको शिखाकलाई निजते अध्ययन गर्न विषयमा एकत्र माधिको उच्च अध्ययनका लागि तलब माहितको अध्ययन बिद्या दिन साकिन्छ।

(१२) उच्च विद्यालयों का लाभ विद्या स्थीकृत गदा प्रत्येक शिक्षा समिति ले एक आर्थिक वर्षभाग आधारभूत तहको पहिलो र दोस्रो तहका लाभ एक एक जना र माध्यमिक तहका नामि एक जनाको अन्यथान विद्या स्थीकृत गर्न सक्नेछ ।

(क) १३। अध्ययन विद्या दिव्या देहायको प्रक्रिया अवलम्बन गरिनेछ। अध्ययन विद्या स्मीकृतिका लाई आठाउँलिएँ, तापाउँलिकामा

(४) यदि इस्तुक शिक्षकों नीवेदन आन्वयन गर्ने, निवेदन दिने शिक्षकले आफ्झो प्रतिवर्णता पनि, अध्ययनपञ्चिको आफ्झो शिक्षण सिकाइको

(ग) योजना र व्यवस्थापन सामिकी त्रिभारतीय पश्च नु पेंद्रे । त्यसी पश्च भएका प्रस्तावका आधारमा मनोनयनका लागि नाम छनीट गरी सूचना प्रकाशन गर्ने, खण्ड (ब) बमोजिम मनोनयनका लागि छनीट भएका शिक्षकहरू नामावली उपर उग्री

गर्ने अवसर प्रदान गाउने छ । उत्तरीकोताको उत्तरीपक्षमा प्रकाशन गरी अध्ययनका लागि अनितम नाम छोट गर्ने

卷之三

- (9) अन्तम नाम छोटौटमा परेका शिक्षकानांड कवलियत गराहै अध्ययनको व्रेविधिका लाग्न अध्ययन बिदा स्थीकृत गरिनेछ । यसौ अध्ययन बिदा स्थीकृत भएका शिक्षकले प्रत्येकमा लोटोटर वा चारोंपक परिज्ञाको नातिजा सहितको प्रतिवेदन शिखा गालामा पूँछ गाउँ भर्ने ।

(10) अध्ययन बिदा पाएका शिखकले आउनेले कवुलियत गरे अनुसारको प्रतिवेदन शिखामा अध्यायमा बुझाउनु पर्नेछ । अध्ययनमा सन्तोषग्रन्थ प्राप्ति नगर्ने शिखकको विषय विषयमूल भएको अवधि समाप्त नहुन्दै रह गाने सकिनेछ ।

(11) बिदा रह भएमा त्यस्ता शिक्षकबाट अध्ययन अवधिभर पाएको तलब अगुल गरिने छ ।

(12) बोलल्याई बिदा देहायका ब्रह्मस्थामा दिइनेछ ।

(13) एकी शिक्षक वा कर्मचारिको पति वा पत्नी विदेश स्थित नेपाली राजदूतावास वा निवासमा बढाउ गएको प्रमाण सहित त्यस्तो शिखकले बोलल्याई बिदा मारा गरेमा एकै प्रदेश वा पटक पटक गरी नोकरी अवधिभर पाँच वर्षसम्म,

(14) एकी शिक्षक मुटु मृगीला, क्षान्तर जस्ता कडा रोगका कारण तामो उपचारमा बस्नु पाइ भए वा मुलुकमीन वा चाहिर गाई उपचार गराउनु पाइ भनि मीडिकल बोड्चाट विज्ञानितम भएमा कार्यपालिकाले एक पटकमा एक चार्ष र नोकरी अवधिभरमा बढीमा भिन वर्षसम्म दिन सम्भन्दे ।

(15) बोलल्याई बिदाको अवधि निजको सेवा अवधिमा गणना गरिने हैन ।

(16) नोकरी आउने बिदा, पर्व बिदा, विरामी बिदा, किरिया बिदा, प्रसूति स्थाहार बिदा वस्त्र बिदालय तथा कर्मचारीले पूरा तलब पाउनेछ ।

(17) अध्यारोग र बोतल्याई बिदामा बसेको शिक्षक वा कर्मचारीले तलब पाउने हैन ।

(18) उप विद्यम चमोजेमको असाधारण बिदा, अध्ययन बिदा र बोतल्याई बिदा बाहेकका अन्य बोतल्याई शिक्षक र राहत शिक्षकले समेत पाउनेछन् ।

(19) एका दिने अधिकारी (१) प्रधानाध्यापकको बिदा अवस्थापन समितिको अध्यक्षले राहाक र अधिकारीको बिदा अवस्थापकले स्थीकृत गर्नेछ ।

(20) एक एकफ्रमा तीन दिनमा नवाढाई पर्व वा भैरवी आउने बिदा प्रधानाध्यापक आफैले लिन लाग्नेछ । यो चारों दिनी पर्व वा भैरवी आउने बिदा लिनु परेमा प्रधानाध्यापकले अवस्थापन लाग्नाराई अवश्यक नानकारी दिनु पर्नेछ ।

(21) उपर्यन्तम (१) मा जुनसुकै कुरा लोखिएको भए तापनि शिक्षक वा कर्मचारीको अवस्थाको विवरणले स्थीकृत गर्नेछ ।

(22) एक नोखिएको दिन सेवा अवधिमा गणना नहुने शिक्षक वा कर्मचारीले बिदा नलिईँ अपुर्योगित भएको दिन निजको सेवा अवधिमा गणना हुने हैन ।

अस्यायी शिल्पक ना कमचारीको विद्याको रकम सावधामः । अस्यायी शिल्पक ना ले वर्ष वा हित्रिद विद्या उपभोग गर्न नपाउदै अवकाश पाएमा देश महिनालाई वार्षिक को अवधि मानी दामासाहिले काम गोरको अवधिको विद्या रकम पाउनेछ ।

६७. काज तथा दीनिक घर्मण भत्ता: (१) विचालय वा अध्यापन सम्बन्धी कामको लागि गार्ड वा नगर कार्यपालिकाको आदेशानुसार कुनै सभा, सम्मेलन वा शोभानाराम खट्टीने शिस्तक वा

(२) विधालयको कामको लागि शिखक या कम्पनीराले प्रधानाध्यापकयो र प्रधानाध्यापकले यस बस्तुपन यसमितिको अध्ययनको लिखित अनुमति लिई बढीमा एक हप्तामध्ये जारीकरन चाहे ।

(३) सर्वा भएको पिलक वा कर्मचारीलाई सर्वा भएको विद्यालयमा हाँगिर हुन जाँदा तोकिएको दरमा दैनिक तथा समर्प भत्ता चापतको रकम रमाना दिने विद्यालयले आफ्नै कोषबाट

देनु पन्छे ।  
तर आफो स्वेच्छाले मारवा भई जाने यित्रक वा कर्मचारीले यस उपनियम बमोजिम दैनिक तथा भ्रमण भता वापतको राकम पारने छैन ।

६८. यस परिच्छेदको अवस्था लागू नहुने : यस परिच्छेदमा जनत्व जनसुकै कुरा लीखिएको भए तापनि सम्यानत विचालयको शिक्षक र आफै श्रोतबाट यहोने गरी सामुदायिक विचालयमा नियुक्त शिक्षकको सम्बन्धमा यस परिच्छेदको अवस्था लागू हुने छैन । यसला शिक्षकले

विद्यालयद्वारा तोके बर्मीजिम विद्याको मुख्या पाउने छन् ।  
६९. प्रिलक तथा विद्यालय कम्पचारी सजाय सम्बन्धी अवस्था संधीय कानुनले अवस्था गरे वर्मीजिम होनेछ ।

परिचय-१२

७०. विधालयको चिन्ता, विधालयको चिन्ता पटकोणको हुनेछ । विधालय अवस्थापन समितिले नियंत्रण गरी सो पटकोणको बीचमा आप्सो विधालयको छुटि चिन्ता राख्न सक्नेछ ।

**अ.** विद्यालयको नामांकनम् : (१) समाज तथा राष्ट्रके लागि उत्क्षेपित योगदान गर्ने या ऐतिहासिक व्याकि, देशी देवता, शीघ्रस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन मत्क्कने गरी विद्यालयको नामाकरण गर्नपर्नेछ।

तर यो नियम प्रारम्भ हुन् भन्दा अगाडे यस नियम विपरित नामाकरण मैं सकेका विधालयको हकमा यो नियमावली जारी भएपाइद्धको दोशो शीक्षक शक्ति सुन रीख्ने लागु हुने गरी पनामाकरण गरी यात्रेपालिका तथा नगरपालिका बाट खिक्करी लिन पर्ने छ ।

२) कुनै सम्यापत विद्यालयले आफ्नो नाममा "प्रतिक" शब्द जोहन चाहेमा कोहमा एक तिहाई विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै सम्यापत विद्यालयले गा-उ-स्प्रेक वा ऐतिहासिक चीजवर्त्तको नामबाट विद्यालयको विद्यार्थी/लिक्नर्सीमैके रकम वा घर वा जग्ना सहयोग गरे पनि त्यस्तो विद्यालयको नामाकरण पारिबर्तन गरिने अध्ययनरत रहेको हुनुपर्नेछ ।

जोहन चाहेमा कोहमा एक तिहाई सम्यापत विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामले प्रदेश, राज्य, राज्यपाल, बलनामा "विद्यालय", "स्कूल" वा "पाठशाला" शब्द जोहिएको हुनुपर्नेछ ।

तर यो उपनियम लागु हुन अगावै पस नियम विपरितका भावहरू जोहिए नामाकरण मै सकेका विद्यालयको हकमा यो नियमावलि जारी भएपछिको दोशा शीक्षक शत्रको सुन दोखने लागु हुने परी उपर्युक्त अवस्था पालना गर्न वा पुनर्नामकरण गर्न पनेछ ।

(३) प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति भएपछिको दोशा शीक्षक शत्रको सुन दोखने लागु हुने विद्यालयको नामको प्रधार्डि कोट्टकमा प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति प्राप्त विद्यालयले आफ्नो नामाकरण गर्न अनुमति प्राप्त विद्यालयले आफ्नो नामाकरण गर्न अनुमति प्राप्त विद्यालय

बोगोजिमको रकममा नघट्ने गरी गाउँपालिका वा नागरपालिकाते तोकिहरूको रकम चरावरको नगद, घर वा जग्ना विद्यालयको नामाकरण गर्ने प्रयोजनको लागि भनी एकमुट्ट विद्यालयलाई सहयोग गरेमा सो विद्यालयको नामाकरण त्यस्तो सहयोग गर्ने व्यक्तिको नामबाट सञ्चालन गर्न सकिनेछ ।

(४) नया खोलिने विद्यालयको नामाकरण आफ्नो नामबाट गर्न चाहने व्यक्तिले देहाय बोगोजिमको रकममा नघट्ने गरी गाउँपालिका वा नागरपालिकाते तोकिहरूको रकम चरावरको नगद, घर वा जग्ना विद्यालयको नामाकरण गर्ने प्रयोजनको लागि भनी एकमुट्ट विद्यालयलाई सहयोग गरेमा सो विद्यालयको नामाकरण त्यस्तो सहयोग गर्ने व्यक्तिको नामबाट सञ्चालन गर्न सकिनेछ ।

(५) आधारभूत विद्यालयका लागि पेतीस लाख रुपैयां वा सो मूल्य चरावरको घर वा जग्ना, उपमहानगरपालिका द्वेष भित्रका विद्यालयको हकमा सो उपनियममा रितिलिखित रकमको दोखर रकम वा सो चरावरको घर वा विद्यालयको कम्पाउण्डसंग जोहिएको जग्ना र नागरपालिका द्वेष भित्रका विद्यालयको हकमा पञ्चात्पात भएर रकम वा सो चरावरको घर वा विद्यालयको कम्पाउण्डसंग जोहिएको जग्ना विद्यालयलाई सहयोग गरेमा त्यस्तो सहयोग गर्ने व्यक्तिको नामबाट विद्यालयको नामाकरण गर्न सकिनेछ ।

(६) पाहिलै नामाकरण भइसकेको विद्यालयको नामपत्र जोहेर विद्यालयको नामाकरण गर्न चाहने व्यक्तिले उपनियम (३) वा (४) बोगोजिमको रकम वा सो चरावरको घर वा जग्ना विद्यालयलाई सहयोग गरेमा जारी प्राप्तिको नाम प्रधार्डि आफूले प्रस्ताव गरेको नाम जोहन सकिनेछ ।

(७) एउटै पाहिलै वा छुट्टी चुक्की वाहाको रकम वा रकम वा जग्ना विद्यालयलाई प्रदान गरेमा त्यस्तो व्यक्तिहरूको निर्णयबाट बहिर्मा दुइजनासम्मको नामबाट विद्यालयको नामाकरण गर्न र अन्य व्यक्तिको नाम विद्यालयमा देखिन गरी राख्न सकिनेछ ।

(८) उपनियम (३), (४) र (५) मा जुनसुकै करा सेविएको भए तापनि कुनै व्यक्ति,

विद्यालयको नामाकरण सम्पति सरकार द्वारा देखिन गरेमा त्यस्तो विद्यालयलाई कमीले जाफ्नो नाममा "नेशनल" शब्द जोहन चाहेमा नेपालको कमीमा रेख जिल्लाका विद्यार्थी/लिक्नर्सीमैके रकम वा घर वा जग्ना सहयोग गरे पनि त्यस्तो विद्यालयको नामाकरण पारिबर्तन गरिने अध्ययनरत रहेको हुनुपर्नेछ ।

तर त्यस्तो विद्यालयलाई कुनै व्यक्तिले कझा कोठा थप गर्ने, पुस्तकालय भवन वा छ्याचारास निर्माण गर्ने रकम सहयोग गरेमा त्यस्तो कोठा वा भवनमा सो रकम प्रदान गर्ने व्यक्तिको नामबाट नामाकरण गर्न सकिनेछ ।

(९) यस नियम बोगोजिम विद्यालयको नामाकरण गाउँसभा तथा नगरपालिका गर्नेछ ।

(१०) राइदूय गान गाउँ यनि : विद्यालय खुलेको प्रत्येक दिनको प्रारम्भ र विभिन्न समारोहमा राइदूय गान गाउँ यनि गर्ने छ ।

(११) भाष्टोतोलन गर्ने पनेछ ।

(१२) विद्यार्थीको पोशाक : विद्यालयले विद्यार्थीको लागि एकै किसिमको, कम खर्चिले, सामारण, राइदूयता भएकाउने र जावापानी सुहाउदौ पोशाक तोकन सक्नेछ । विद्यालयले पोशाक बाहिर गर्ने स्थान वा पसल तोकन पाउने छैन ।

#### परिच्छेद-१३

विद्यालयको सम्पति सरकार सम्बन्धी अवस्था

अ४. विद्यालयको सम्पति को सुरक्षा : (१) विद्यालयको नाममा रहेको सम्पति को सुरक्षा गर्ने प्रमुख दायित्व अवस्थापन समिति र प्रधानाध्यापकको हुनेछ ।

(२) सामुदायिक विद्यालयको नाममा रहेको उपनियम १ बोगोजिमको सम्पति को विवरण शिक्षा शाखामा पठाउने पनेछ । यो को लागत संकलन तथा अध्यावधिक गर्ने जिम्मेवारी शिक्षा शाखाको रहनेछ ।

(३) सामुदायिक विद्यालयको नाममा रहेको सम्पति को अध्यावधिक विवरण शिक्षा शाखाले वार्षिक रूपमा सार्वजनिक गर्नेछ ।

अ५. विद्यालय सम्पति संरक्षण सम्बन्धमा शिक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बोगोजिम हुनेछ ।

(क) विद्यालयको नाममा प्राप्त भई दत्तां हुन बाही रहेको जग्ना दत्तां गर्ने अवस्था मिलाउने विद्यालयको नाममा रहेको सम्पतिलाई अधिकतम फाइदा हुने कममा प्रयोग गर्न व्यवस्थापन समितिलाई निर्देश दिने,

(ख) विद्यालयको नाममा रहेको जग्नाको आमदानी अमूल उपर गर्ने अवस्था मिलाउने देखिन गरी राख्न समिक्षनेछ ।

(३)

विद्यालयको नाममा गर्ने काममा बाहेक विद्यालयको नाममा दत्त भएका जना वा अन्य सम्पति बेचाउखन वा स्वामीत्व हस्तान्तरण गर्न गरिदिने,

(च)

विद्यालयको जना संरक्षण गर्न व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई खालीमा गर्ने

(३)

विद्यालयको नाममा जना काममा बाहेक विद्यालयको नाममा दत्त भएका जना वा अन्य जना विनी वा खितो राख्न पाइने द्दैन ।

ज. विद्यालयको नामको जना सहभाग गर्ने नहुने : (१) विद्यालयको नाममा रहेको जनागत प्रदर्शन, जना विनी वा खितो राख्न पाइने द्दैन ।

(३)

विद्यालयको नाममा सम्पति राख्न पर्ने : (१) सामुदायिक विद्यालय र शैक्षिक गुटीको रूपमा सञ्चालित विद्यालयले विद्यालयको अचल सम्पति विद्यालयको नाममा रीजिस्ट्रेशन पारित गर्ने पर्नेछ ।

(२) कम्पनीको रूपमा सञ्चालित संस्थागत विद्यालयले विद्यालयको अचल सम्पति कम्पनीको स्वामित्वमा राख्न पर्नेछ ।

८०. निजी शैक्षिक गुटी जनान्तर गरिएको लगानी हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्था : निजी शैक्षिक गुटी वा त्यस्ता गुटीका सञ्चालकले आको लगानीको पूरे वा आशिक हिस्ता विद्यालय कानून व्याख्यानको रूपमा नियुक्त गरेको गुठियालाई प्रचलित गर्ने पर्नेछ ।

८१. मिनाहा दिन सम्झे प्राकृतिक विपद् वा कानु चाहिरको परिस्थितिले गर्दा सामुदायिक विद्यालयको सम्पति हरी नोक्सानी हुन गएको प्रमाणित हुन आएमा वीस हजार रुपैयोसम्मको भए प्रधानाध्यापकको सिफारिसमा व्यवस्थापन समितिले, पचास हजार रुपैयोसम्मको भए प्रमुखले मिनाहा दिन सम्झेछ । सोभन्दा बढी रकम मिनाहा दिन परेमा गाउँ रानगर कार्यपालिकाको सिफारिसमा गाउँसम्भा तथा नगरसभाले मिनाहा दिन सम्झेछ ।

#### विद्यालयलाई दिने अनुदान तथा अन्य व्यवस्था

८२. विद्यालयलाई अनुदान दिने : (१) सामुदायिक विद्यालयलाई नेपाल सरकार वा प्रदेश सरकार वा गाउँपालिका बाट विद्यालयको नामी प्राप्त रकम गाउँ कार्यपालिकाले बार्षिक

कार्यक्रममा स्वीकृत गराई विद्यालय सीचित कोषमा पठाउने व्यवस्था मिलाउने छ ।

(२) विद्यालयको आनारक आप समेतलाई अध्ययन गरी विद्यालयलाई दैहायका आधारमा बन्दुदान बाढफाट गरिने छ ।

(३) विद्यालयको विद्याली सच्चा,

(४) विद्यालयको शिक्षक सच्चा,

#### विद्यालयको परीक्षाको परीक्षाम्

#### Conditions PEMEC

(१) अनुमति प्राप्त सामुदायिक विद्यालयले दरबन्धी प्राप्त नगर्ने शर्तमा र स्वीकृत प्राप्त विद्यालयको आधिक अवस्था ।

(२) विद्यालयको परीक्षाको शर्त तिव्र विद्यालय व्यवस्थापनको सम्पूर्ण प्रक्रिया अपैक्षिक गर्ने गरी विद्यालयलाई प्राप्त हुने अनुदान एकमुट लिन चाहेमा तोकिएको शर्त भिन्न विद्यालय सञ्चालन गर्ने गरी एकमुट अनुदान पाउन सीझेको व्यवस्था गर्ने सकिनेछ ।

(३) विद्यालयको पूर्वाधार विकास गर्ने प्रयोजनका लागि गाउँ कार्यपालिकाले शर्त तोकी सार्वजनिक शैक्षिक गुटी अन्तर्गत सञ्चालित विद्यालयलाई समेत अनुदान दिन सम्झेछ ।

(४) विद्यालयको नाममा खच गर्ने पर्ने विद्यालयलाई प्राप्त रकम जुन कामको लागि खच गर्ने तिकासा भएको हो सोकी काममा मात्र खच गर्ने पर्नेछ । खच हुन नसकेको रकमको बोरेमा एकमुट लिन चाहेमा तोकिएको शर्त भिन्न विद्यालय सञ्चालन गर्ने गरी एकमुट अनुदान पाउन सीझेको व्यवस्था गर्ने सकिनेछ ।

(५) विद्यालयको विद्यालयलाई प्राप्त रकमको व्यवस्था गर्ने पर्नेछ ।

(६) विद्यालयको नाममा खच गर्ने पर्ने विद्यालयलाई प्राप्त रकम जुन कामको लागि रकम नपाउने भएमा गाउँ कार्यपालिकाले जनसहयोगलाई प्रोत्साहन गर्ने गरी सामुदायिक विद्यालयलाई आवश्यक रकम अनुदान दिन सम्झेछ ।

(७) संस्थागत विद्यालयले उपनियम (१) बार्मोजिमको कार्यको लागि विद्यालयलाई सहयोगको नाममा शुल्क उठाउन पाउने द्दैन ।

#### परीक्षेद-१४

विद्यालयको बजेट आप व्ययको लेखा तथा अन्य व्यवस्था

८५. विद्यालय संचालन सीचित कोषको सञ्चालन : (१) प्रत्येक विद्यालयमा विद्यालयको सम्पूर्ण आमदानीहीन जन्मा गर्ने गरी एक विद्यालय संचालन कोष रहनेछ ।

(२) विद्यालयले संचालन कोषमा जन्मा भएको रकम व्यवस्थापन समितिको निर्णय बार्मोजिम खां गर्ने पर्नेछ ।

(३) विद्यालय संचालन कोषको सञ्चालन व्यवस्थापन समितिको अध्यक्ष वा सोही समितिले तोकेको व्यवस्थापन समितिको सदस्य र प्रधानाध्यापकको संयुक्त दस्तखतबाट हुनेछ ।

#### परीक्षेद-१५

विद्यालयको बजेट आप व्ययको लेखा तथा अन्य व्यवस्था

८६. विद्यालय संचालन सीचित कोषको सञ्चालन : (१) प्रत्येक विद्यालयमा विद्यालयको

सम्पूर्ण आमदानीहीन जन्मा गर्ने गरी एक विद्यालय संचालन कोष रहनेछ ।

(२) विद्यालयले संचालन कोषमा जन्मा भएको रकम व्यवस्थापन समितिको निर्णय बार्मोजिम खां गर्ने पर्नेछ ।

(३) विद्यालय संचालन कोषको सञ्चालन व्यवस्थापन समितिको अध्यक्ष वा सोही समितिले तोकेको व्यवस्थापन समितिको सदस्य र प्रधानाध्यापकको संयुक्त दस्तखतबाट हुनेछ ।





१०२. सरकारको भूमिका बड़अध्ययनको आफ्नो बडा भित्रका विद्यालयको गुणस्तरीय शिखला  
लागि प्रमुख सरकारको रूपमा कार्य गर्ने गराउनुपर्नेछ।

१०३. स्थानीय तहका निर्वाचित पदाधिकारीहरूले पालना गर्नुपर्ने आचारसंहिता स्थानीय तहको

निर्वाचित पदाधिकारीहरूले देहायबमोजिमको आचारसंहिता पालना गर्नुपर्नेछ :

(क) संस्थापन विद्यालय वा निजी अन्य कुनै प्रकारका शैक्षिक संघ संस्था सञ्चालनमा गर्नुपर्नेछ :

(ख) संलग्नता हुन नहुने तर प्राचीक नियाकलापमा भाग लिन बन्देज नहरने,

(ग) धर्म, सम्प्रदाय, जनजाति, लिङ्, भाषा, वर्ग, लोक वा सम्प्रदायको आधारमा धूषा वा द्वेष

जृत्यन्त हुने कुनै कियाकलापमा भाग लिन बन्देज नहरने,

(घ) सरचनाको प्रयोगलाई नियोजित गर्नुपर्ने,

(ङ) विद्यालयको समय शैक्षिक गुणस्तरको अभिवृद्धिमा ध्यान दिनुपर्ने,

जनप्रतिनिधि समाजको रोल मोडेल हुने हुदा सार्वजनिक ठाउँहुन तथा विद्यालय वा

शैक्षिक सञ्चाया उपस्थित रहेदा नकारात्मक सम्बेदा प्रवाह हुने कुनैकियाकलाप नाम्ने

संजग रहनु पर्ने ।

१०४. शिक्षक तथा कर्मचारीले पालन गर्नु पर्ने आचार सहिता : शिक्षक तथा कर्मचारीले देहाय

बमोजिमको आचार सहिता पालन गर्नु पर्नेछ :-

(क) आफुलाई खटाएको ठाउँडमा गई तोकिएको काम गर्नु पर्ने,

(ख) निर्धारित समयमा नियमित रूपले विद्यालयमा आए एको समय जनाइ हाजिर हुनु पर्ने

(ग) राजनीतिक वा अनुसन्धानीय प्रभाव पालन वा प्रभाव पालन प्रयत्न गर्न नहुने,

(घ) नेपाल सरकार र नेपाली जनताको पारस्परिक सञ्चायमा वा कुनै विदेशी राष्ट्रसंघको

कुनै लेख प्रकाशित गर्न वा प्रेसलाई कुनै खबर दिन वा रेडियो वा टेलिभिजन आदि

जस्ता तुलना माध्यमद्वारा भाषण प्रसारित गर्न वा कुनै सार्वजनिक भाषण दिन वा

वर्तात्य प्रकाशित गर्न नहुने,

(ङ) विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्ययनलाई आफ्नो मूल्य

लक्ष्य सम्भन्न पर्ने,

(च) आजाकारिता, अनुशासन, सदमावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र

सच्चारितालाई प्रोत्साहन दिनु पर्ने,

(छ) कृौमापा, सम्प्रदाय तथा धर्म विरोधी भावना विद्यालयक तथा विद्यार्थी बागमा फैलाउन नहुने,

सामुदायिक विद्यालयक शिखलाको व्यवस्थापन समिति र सम्बन्धीत स्थानीय तहको

निर्वाचित विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा

भावनात्मक एकता ल्याउन काम गर्नु पर्ने,

(झ) नेपाल राष्ट्रको सार्वभौमता र अखण्डतामा ओंच आउने गरी देशको शान्ति, सुरक्षा,

वैदिक सञ्चाय र सार्वजनिक मायादा तथा अदालतको अवहेलना हुने वा कुनैपनि

कायालय वा अधिकृतको कानूनदारा नियरित कर्तव्य पूरा गर्नमा बाधा विरोध हुने गरी

प्रदर्शन, हड्डाल, युन्डेक तथा धेताउ गर्न नहुने ।

(झ) विद्यार्थीलाई शारीरिक वा माननिक याताना दिन नहुने,

(क) उपनियम (१) बमोजिमको आचार सहिताको पालन भए नभएको अभिवृद्धि

र आचार सहिता पालन नभएको भए त्यसको विवरण सम्बन्धित स्थानीय तहमा पठाउनु पर्नेछ

पालन गर्नु पर्नेछ :-

(क) शिक्षककहनको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा व्यवस्थापन समितिले राजू पर्नेछ

(ख) विद्यालयको अनुसन्धानीय नियमित रूपले विद्यालयमा आए एको समय जनाइ हाजिर हुनु पर्ने

(ग) राजनीतिक वा अनुसन्धानीय प्रभाव पालन वा प्रभाव पालन प्रयत्न गर्न नहुने,

(घ) नेपाल सरकार र नेपाली जनताको पारस्परिक सञ्चायमा वा कुनै विदेशी राष्ट्रसंघको

कुनै लेख प्रकाशित गर्न वा प्रेसलाई कुनै खबर दिन वा रेडियो वा टेलिभिजन आदि

जस्ता तुलना माध्यमद्वारा भाषण प्रसारित गर्न वा कुनै सार्वजनिक भाषण दिन वा

वर्तात्य प्रकाशित गर्न नहुने,

(ङ) विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्ययनलाई आफ्नो मूल्य

लक्ष्य सम्भन्न पर्ने,

(च) आजाकारिता, अनुशासन, सदमावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र

सच्चारितालाई प्रोत्साहन दिनु पर्ने,

(छ) कृौमापा, सम्प्रदाय तथा धर्म विरोधी भावना विद्यालयक तथा विद्यार्थी बागमा फैलाउन नहुने,

**बनुसूची-१**

(नियम ३ संग सम्बन्धित)

विद्यालय खोले अनुमतिको लागि दिउने निवेदन  
श्री शिक्षा अधिकारी ज्ञ.  
महादेवा गाउपालिका,  
बधनाहा, सप्तरी ।

विषय : विद्यालय खोले अनुमति सम्बन्धमा ।

महोदय,

शैक्षिक सत्र .....

देखि .....

तहको विद्यालय खोल चाहेकोले

(क)

नाम:

ठेगाना ..... गाउपालिका ..... बडा न. .... गाउँ र टोल

फोन: ..... क्षाप्तम न. ....

किसिम:

(१) सामुदायिक (२) संस्थापण (३) निजी शैक्षिक गुरु

अनुमति लिन चाहेको तह र सञ्चालन गर्ने कक्षा:

माध्यमिक सञ्चालन गर्ने चाहेको तह र कक्षा:

प्रस्तावित विद्यालयको लागि पूरा गरिएको भौतिक पूर्वाधार :

भवनको:

(१) संख्या: (२) कक्षी वा पक्की वा अर्ध पक्की

(३) आफ्नै वा बहालमा वा सार्वजनिक

कोठाको विवरण:

लम्बाई: चौडाई: उचाई: भवाल ढोकाको अवस्था

बतोको संख्या

प्रयोजन कैफियत

प्रकाश

फर्निचरको संख्या:

(१) डेर्सक (२) बोन्च (३) टेबल (४) दराज (५) मेच

खेलकुद मैदानको अवस्था र जग्मा: (रोपनी वा विग्रहमा)

६) अन्य

संख्या

शैक्षक सह्या: (प्रस्तावित)  
(इ) आधिक विवरण: (प्रस्तावित)

१. बच्चल सम्पति:

२. चल सम्पति:

३. वापिक आवधानी:

४. आमदानीको शारू:

माधि लेखएका विवरण हर ठिक साँचो छ भक्ति ठहरे कानून बमोजिम सहृदया चुभकाउँला ।  
निवेदकको:-

सही

नाम:

ठेगाना:

मिति:

सलन गर्ने पर्ने कागजातहरू:

(१) गुरु अन्तर्गत विद्यालय सञ्चालन गर्ने भए शैक्षक गुरुको विधानको प्रतिलिपि ।

(२) जग्मा वा भवन भाडामा लिने भए कर्तीमा पाँच वर्षमाम्बाको लागि घर वा जग्माधनीले बहालमा दिने सम्बन्धमा भएको क्वालियतनामा साम्बन्धी पत्र ।

(३) प्रस्तावित विद्यालयको शैक्षको शैक्षिक नक्सा ।

(४) सम्बन्धित बडामामितिको लिपारित ।

शैक्षिक संख्या : (१) छात्रले प्रयोग गर्ने (२) छात्राले प्रयोग गर्ने

सामेपानीको अवस्था:

पुस्तकालयको अवस्था तथा पुस्तकको संख्या:

प्रयोगशाला:

सावधानको विवरण:

शैक्षिक सामग्रीको विवरण:

विद्यार्थी संख्या: (प्रस्तावित)

सामग्री:

१. २. ३. ४.

मुलका

बनुसूची-२

(नियम और संग सम्बन्धित)

विद्यालय छोलनके लागि चाहिने पूर्वाधारहठ

(क) कक्षा कोठाहठ सामाचतया नी फिट उचाईको र धाम तथा पानीबाट बचाऊ हुने लाग्नको तरीका

किसीसमको हुन् पर्ने,

(ख) कक्षापत लेवफल आधारभूत विद्यालयको हकमा १२० वर्ग मीटर भन्दा कम हुन नहुने,

माध्यमिक विद्यालयको हकमा १२० वर्ग मीटर भन्दा कम हुन नहुने,

(ग) अध्यापन गराइने कक्षा कोठामा हावाको प्रवाह, प्रवाशको व्यवस्थाको साथे स्वस्थ हुन पर्ने,

(घ) कक्षा कोठामा विद्यार्थी सङ्घाको आधारमा फर्निचरको व्यवस्था हुन् पर्ने,

(ङ) योपेट स्वस्थकर खानेपानीको प्रवन्ध गर्नुपर्ने,

(च) प्रारम्भिक बाल शिक्षा केन्द्र बाहेक अन्य विद्यालयमा छात्र छात्राको लागि अलग अलग

शोधालयको व्यवस्था हुनुपर्ने २ प्रत्येक व्यष ५० जना विद्यार्थीको लागि एक

कम्पार्टमेन्ट व्यष हुनुपर्ने,

(छ) प्रतिका दरले पुस्तक उपलब्ध भएको पुस्तकालय हुन् पर्ने,

(ज) शिक्षण निकालकालापको लागि आवश्यकीय शैक्षिक सामग्रीहरू जस्तै

सेतोपाटी, कालोपाटी, नक्का, लोब, गणितीय सामग्री आदि हुन् पर्ने,

(झ) समूह विद्यार्थीहरू एकेसाथ उभिन सबने मैदान हुन् पर्ने,

(झ) प्रारम्भिक बाल शिक्षा केन्द्रमा घर बाहिरका कियाकलापहरू सञ्चालन गाँने पुनो र

बन्ध विद्यालयका लागि भलिकल खेल मिल्लेसम्मको खेल मैदानको व्यवस्था र खेल

सामग्रीको व्यवस्था हुन् पर्ने,

(ट) पाठ्यक्रम बनुसारको विज्ञान सामग्रीको व्यवस्था हुन् पर्ने,

(ठ) सामुदायिक विद्यालयमा प्रत्येक कक्षामा सामाचतया देहाय बर्मोजिम र संस्थागत

विद्यालयमा सामाचता प्रतिकक्षा कक्षीमा बाईस जना देखि बढीमा चौबालीस जना

साम् र औसतमा तेतीस जना विद्यार्थी हुन् पर्नेछ।

(ड) सामुदायिक विद्यालयमा कक्षीमा देहाय बर्मोजिमको शिक्षकको व्यवस्था हुन् पर्ने-

माध्यमिक तहको ०-१० कक्षाका लागि

आधारभूत तहको ०-८ कक्षाका लागि

आधारभूत तहको ०-५ कक्षाका लागि  
प्रारम्भिक बालविकास केन्द्रको लागि

लेर विद्यालय विद्यालयमा कक्षा शिक्षक बनुपात चूनतम ११.४ हुन पर्नेछ।

विद्यालयको स्थायी आय स्रोत हुन् पर्ने,

विद्यालयमा प्रारम्भिक उपचार सामग्रीको व्यवस्था हुन् पर्ने,

आवासीय विद्यालयको लागि आवास भवन हुन् पर्ने,

विद्यालयको हाता पखांल वा बारले थोरएको हुन् पर्ने,

भाडा को भवनमा विद्यालयको सञ्चालन गर्ने भए कम्तीमा पाँच वर्ष घर भाडा सम्बन्धी

सम्झोता भएको हुन् पर्ने।

विद्यालयमा बालमधी अपाह्रता मैत्री तथा चालावरण मैत्री हुनुपर्ने।

अनुसूची-३

(नियम ५ को उपरियम (१) र (३) संग सम्बन्धित)  
विद्यालय सञ्चालन गर्ने दिइने अनुमति

भी .....  
.....!

विद्यालय खोल्ने सचिवन्यमा भिति ..... मा प्राप्त निवेदन उपर कारबाही हुँदा शिक्षा नियमावानी, ..... को नियम ४ बमोजिमको पूर्वाधार पूरा गरेको देखिएकोले शैक्षिक सच देखि आधारभूतरमाझायमिक तहको ..... कक्षासम्मको विद्यालय सञ्चालन गर्ने यो अनुमति दिइएकोछ ।

कार्यालयको छाप

अनुमति प्रदान गर्ने अधिकारीको,-

भिति :

नाम :

पद :

(नियम ५ को उपरियम (१) संग सम्बन्धित)  
विद्यालयको स्थीर्कृतिको लागि दिइने निवेदन श्री .....

विद्यालयको स्थीर्कृति सचिवन्यमा ।

स्थानीय शिक्षा समितिको भिति ..... को निर्णयानुसार अनुमति पाइ च्योलिएको यस विद्यालयको स्थीर्कृति पाउन निम्न विवरणहरू खुलाई यो निवेदन गरेको छ ।

(क) विद्यालयको :  
१. नाम : .....

गाँउपालिका ..... बडा नं. .... गाउँ र टोल ..... फोन नं.

स्थान नं. ....  
अधारभूत तह  
माझायमिक तह

भिति .....  
भिति .....

१. भवनको :  
(१) मैदान ..... (२) कर्ज्जी र पक्की र अचापकको  
(३) आप्सै र बहालमा र सार्वजनिक

(१) डेवस ..... (२) बेच्च ..... (३) टेवुल ..... (४) दराज ..... (५) मेच ..... (६) अन्य

४. खेलफुट देवानको अवस्था र जग्गा (रोपनी वा विद्यालय)

५. शोधालयको संख्या : मौहिला / पुल्य

६. खानेपानीको अवस्था :

७. पुस्तकालयको अवस्था :

८. खावारी साधनको विवरण :

९. विद्यार्थी संख्या (कक्षागत रूपमा)

१०. शिक्षकको विवरण :

(१) शिक्षकको सच्चा :

(२) आर्थिक विस्तृति :

१. अचल सम्पति

२. चल सम्पति

३. वार्षिक आमदानी

४. आमदानीको योग

माथि लेखिएको अहोरा ठीक साचो छ भुक्ता ठहरे कानून बमोजिम सहुला तुम्हारेला ।

निवेदकको:-

विद्यालयको छाप

नाम :

ठोगाना :  
भिति :

बन्सूची-५

विधालयको स्थीरकति सम्बन्धमा  
नियम ७ को उपनियम (३) र (४) संग सम्बन्धित

श्री..... विधालय,  
.....।

त्यस विधालयबाट मिति

निवेदन उपर करताही हुदा शिक्षा नियमाबली, ..... को नियम ६ बमोजिमका शर्तहरू पालन गरेको देखिएकोले कझा..... देखि कझा..... सम्म शिक्षा प्रदान गर्ने स्थीरकति प्रदान गरीएको छ

कायालयको छाप  
स्थीरकति प्रदान गर्ने अधिकारीको,-

नाम:

पट.  
मिति:

श्री :

(नियम ९ को उपनियम (२) संग सम्बन्धित)  
मुनाफा नलिने गरी विधालय सञ्चालन गर्न पूरा गर्नु पने पूर्वाधार

१. प्रति कक्षा न्यूनतम ११ जना विद्यार्थी हुनु पने  
२. विधार्थीलाई आवश्यक पर्ने कक्षा कोठा, फर्निचर, पिजने पानी, खेल मैदान तथा पुस्तकालयको पर्याप्त व्यवस्था भएको हुनु पने,  
३. आवश्यक खिलौको व्यवस्था भएको हुनु पने,  
४. पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरे बमोजिमका सिकाई उपलब्धहरू पूरा हुने गरी विधालय फिल्टर सिकाई कार्यक्रमको तर्जुमा गरीएको हुनु पने,

बन्सूची-७

नियम १० को उपनियम (१) संग सम्बन्धित)

कम्पनी अन्तर्गत सञ्चालित विधालयलाई शीरिक गुठी अन्तर्गत सञ्चालन गर्ने दिइने निवेदन  
कम्पनी अन्तर्गत सञ्चालित विधालयलाई शीरिक गुठी अन्तर्गत सञ्चालन गर्ने दिइने निवेदन  
श्री प्रमुख ज्ञान  
प्राप्ति, विधालय  
पाइकार्यपालिका को कायालिय,  
चप्ताहा, सदरी

प्रदेश नं. २ नेपाल ।

विषय:- शीरिक गुठी अन्तर्गत विधालय सञ्चालन गर्न पार्दै ।

महोदय,  
मैले र हामीले नियम विधालय कम्पनी अन्तर्गत सञ्चालन गरेकोमा तो विधालय शीरिक गुठी अन्तर्गत सञ्चालन गर्ने चाहेकोले देखायका विवरणहरू खुलाई यो निवेदन गरेको छु/छै ।

१. विधालयको :

(क) नाम :

(ख) ठेगाना..... गाउँपालिका वडा नं .....

२. विधालय सञ्चालन भएको मिति :

३. निजी वा सार्वजनिक कुन शीरिक गुठी अन्तर्गत विधालय सञ्चालन गर्न चाहेको हो ? तो

व्यहोरा :

४. अन्य आवश्यक कुराहरू :

मापि लोखिएका विवरणहरू ठीक साँचो छ भइँ ठारे कानुन बमोजिम सहैला बुझाउन्ना ।

निवेदकको :

संघी :

ठेगाना :

मिति :

नाम :

निवेदन साथ लालग गर्नु पर्ने कागजातहरू :

१. शीरिक गुठीको रूपमा विधालय सञ्चालन गर्न आपति नभएको कम्पनी रजिस्टरको

कायालयको पत्र ।

(२) कम्पनीका सञ्चालक तथा व्यवस्थापन समितिको निर्णय ।

(३) कम्पनीको प्रबन्धपत्र तथा नियमवलीको प्रतिलिपि ।

(४) प्रस्तावित शीरिक गुठीको विधान ।

(५) निवेदकको नामांकनको प्रतिलिपि ।

**बनुसूची-८**

कम्पनी अन्तर्गत विद्यालयाई सञ्चालित शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्ने दिइने स्वीकृति  
श्री ..... विद्यालय  
..... ।

विषय- शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्ने स्वीकृति दिइएको सम्बन्धमा ।

त्यस विद्यालयले मिति

गर्ने स्वीकृतिको लागि दिएको निवेदन उपर कारबाही हुँदा यस कार्यालयमञ्चालयको मिति  
..... को नियमानुसार त्यस विद्यालयाई शैक्षिक गुठी ( सार्वजनिकरीनीजी ) को रूपमा  
कार्यालयको छाप :

सही :

नाम :

पद :

कार्यालय :

मिति :

**अनुसूची-९**

(नियम ३८ को उपनियम (१) संग सम्बन्धित)

प्रारम्भिक वाल शिक्षा चा नार्सी केन्द्र सञ्चालनका लागि दिइने निवेदन  
भी महादेवा गाउँकायांपालिका बडा नं..... को कार्यालय

विषय- प्रारम्भिक वाल शिक्षा केन्द्र सञ्चालन गर्ने अनुमति पाइँ ।

शैक्षिक सञ्च..... देखि प्रारम्भिक वाल शिक्षा केन्द्र सञ्चालन गर्ने अनुमति  
नियमानुसार देहात्यका विवरण २ कागजात संलग्न गरी यो निवेदन पेश गरेको छुरछो ।  
(क) प्रस्तावित प्रारम्भिक वाल शिक्षा केन्द्रको,-

(१) नाम :

(२) ठेगाना : गाउँपालिका ..... वडा नं. स ..... गाउँ ना गाउँ .....

(२) ठेगाना:-  
गाउँपालिका ..... वडा नं. स ..... गाउँ ना गाउँ .....

(१) नाम:-  
गाउँपालिका ..... वडा नं. स ..... गाउँ ना गाउँ .....

(३) फोन नं. ....  
गाउँपालिका ..... वडा नं. स ..... गाउँ ना गाउँ .....

(४) प्रस्तावित प्रारम्भिक वाल शिक्षा केन्द्रको भौतिक पूर्णाधारहरू :  
(१) भवन. (अ) गोठा  
(इ) केन्द्र ले बनेको  
(२) कार्यालयको विवरण:  
(इ) बैचरहेस्थक :  
(अ) भाडाराजाकरसार्वजनिक  
(इ) भाडाराजाकरसार्वजनिक  
(अ) मोख :  
(आ) टेवुल :  
(आ) भाडामा वा सार्वजनिक  
(इ) खेलफुट मैदान र त्यसको खेलफला(अ)  
(अ) कच्चिरपक्की  
(५) चानोपानीको अवस्था:  
(इ) पारापाल / ब्रापापाल  
(६) पाठ्यसामग्रीको नाम र सङ्ख्या : (अ)  
(इ)  
(७) आधिक विवरण:(अ) अचल सम्पति  
(द) आम्दानीको घोटको व्यवस्था कसरी मिलाइन्दै  
(९) अन्य कुनै विवरण भए उल्लेख गर्ने  
मापि लेखिएको विवरण ठीक छ, भूमा ठहरे कानून बमोजम सहुलारुमाउँला ।

निवेदकको,-  
संस्थाको छाप सही : नाम:-  
मिति:-  
संलग्न कागजात : (१) भवन खेल मैदान सम्बन्धी प्रमाण, कागजात र विवरण ।  
(२) संस्थावाट सञ्चालन गर्ने भएमा सर्त्या दर्ताको प्रमाणपत्रको प्रतिलिपि र नियमानुसारको  
नवीकरण र लेखापरीक्षण प्रतिवेदन ।  
(३) आपसी सहयोग सम्भवाट निवेदन गरिएको भए त्यसी सम्भाको बैठकको निर्णय ।  
(४) कुनै विद्यालयसम्बन्धी गाउँ गरी सञ्चालन गर्ने छोजिएको भए तो विद्यालयको लिखारिस ।

ठेगाना :  
गाउँपालिका ..... वडा नं. स ..... गाउँ ना गाउँ .....



(५) अन्य ऐच्छिक विषयको लागि सम्बन्धित विषयमा सातकतर वा जो मरह उतीण गरेको दुइजना

(६) विज्ञान पूल विषय लिई स्नातक तह वा सो मरह उतीण गरेको एकजना

(७) अन्य विषयमा स्नातक तह वा सो सन्त उतीण गरेको एकजना

३. प्रारम्भिक चाल शिक्षा दीखि दश कक्षासम्म सञ्चालन भएको विद्यालयमा खण्ड ।

४. प्रारम्भिक चाल शिक्षा दीखि वाह कक्षासम्म सञ्चालन भएको विद्यालयमा खण्ड ।

गा) को कमसङ्घा (२) चमोजिमको दरबन्दी रहनेछ ।

इष्टव्य: १। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

२। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

३। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

४। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

५। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

६। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

७। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

८। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

९। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

१०। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

११। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

१२। खण्ड (३) को कमसङ्घा (१) दीखि (४) सम्मका कमीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने हैन ।

२. सकेत नम्बर:

३. साविक :

(क) तह :

(ख) श्रेणी :

(द) विद्यालय :

(ज) विद्यालय :

(क) निरायर मिति :

(ख) सन्त्वा गर्ने कार्यालय :

(ग) तह :

(द) पद :

(ज) विषय :

४. विद्यालय सम्बन्धी विवरण:

गरेको

नगरेको

५. रथाना हुने मिति :

६. रथानापत्रको मिति सम्म खर्च भएका विद्या :

(क) भैपरी आउने २ पर्व विद्या

७. दिन :

(ख) विरामी विद्या

(ग) प्रसुती स्थाहार विद्या

८. दिन :

(घ) प्रसुती स्थाहार विद्या

९. दिन :

(ङ) अध्ययन विद्या

१०. दिन :

(ङ) वैतली विद्या

११. दिन :

(ङ) अध्ययन विद्या

१२. दिन :

(ङ) अध्ययन विद्या

१३. दिन :

(ङ) अध्ययन विद्या

१४. दिन :

(ङ) अध्ययन विद्या

१५. दिन :

(ङ) अध्ययन विद्या

१६. दिन :

(ङ) अध्ययन विद्या

१७. दिन :

(ङ) अध्ययन विद्या

१८. दिन :

(ङ) अध्ययन विद्या

१९. दिन :

(ङ) अध्ययन विद्या

२०. दिन :

(ङ) अध्ययन विद्या

२१. दिन :

(ङ) अध्ययन विद्या

२२. दिन :

(ङ) अध्ययन विद्या

२३. दिन :

(ङ) अध्ययन विद्या

१३. भूतकानी लिएको उपचार खर्चको रकम :

१४. तलवृद्धि हुन सुन भएको सुन मिति :

१५. नागरिक लानी कोषपक्षी रकम :

१६. आयकर कही रकम :

१७. (क) सावधिक जीवन वीमा कोषमा जम्मा भएको साल..... महिना..... गते.....

(ख) सावधिक जीवन वीमावापत वार्षिक प्रिमियम तिरके साल..... महिना..... गते.....

१८. चाडपर्व खर्च निने चाडको नाम र सो चाड पर्टे तिपि र सम्भावित महिना :

१९. अनुस्याहार भता लिएको विवरण :

बोधाख :

श्री विद्यालय शिक्षक किनावधाना ।

श्री कर्मचारी संचयकोष ।

श्री ..... विद्यालय ।

श्री ..... (सम्बन्धित शिक्षक वा कर्मचारी) सरन्दा भएको कार्यालयमा हाजिर हुन जानु

हुन ।

सरन्दा हुन दिइने निवेदन महिना : अनुसूची-१४

(नियम ५८ को उपनियम (१) संग सम्बन्धित)

श्री शिळा अधिकृत

महादेवा गाउँपालिका ।

विषय: सरन्दा सम्बन्धित

सरन्दा हुन दिइने निवेदन

श्री कर्मचारी संचयकोष ।

श्री ..... विद्यालय ।

श्री ..... (सम्बन्धित शिक्षक वा कर्मचारी) सरन्दा भएको कार्यालयमा हाजिर हुन जानु

हुन ।

(ख)

गाउँपालिकार

..... ब्रान्तगतिको

कार्यालयको छाप

लाई सो विद्यालयबाट सरन्दा भई जान सहमाति दिइएको छ ।

कार्यालयको छाप

लाई सो विद्यालयबाट सरन्दा भई जान सहमाति दिइएको छ ।

कार्यालयको छाप

मिति :

हालको जिल्लामा काम गरेको अवधि:  
सरन्दा मार्ग गर्ने पासे कारण:

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

११११

मिति :  
विद्यालय :

(स) ..... विद्यालयका शिक्षक थी  
यस गाउपालिकाको ..... विद्यालयमा सारुवा भई आउन सहमति दिएको छ ।

प्रा.नं. १  
विचालयका चेट खाता  
गोपनीय राज्य  
शीर्षक लेन ..... को चेट

विचालयको नाम

गत शीर्षक सबको व्याप  
स्वीकृत रकम शीर्षकको नं.

यस शीर्षक सबको प्रस्तावित व्याप

स्वीकृत रकम कैफियत

कायांलयको छाप

शिक्षा अधिकारीको-  
सही :  
नाम :  
मिति :

नाम :  
व्याप  
शीर्षकको नाम  
व्याप स्वीकृत रकम शीर्षकको नाम गत शीर्षक सबको प्रस्तावित  
आप यस शीर्षक सबको प्रस्तावित व्याप स्वीकृत रकम कैफियत

नियम ८६ को उपनियम (१) संग सम्बन्धित  
(१) (२) (३) (४) (५) (६) (७) (८) (९) (१०)

विद्यालयले आप्सो आयव्ययको खाता देहाय बमोजिम राख्दूपर्ने ।-

खाताकोनाम

तीक्ष्णप्रक्रियामन्

- १) विद्यालयको चेट खाता
- २) आमदानीको हिसाब खाता
- ३) खर्चको हिसाब खाता
- ४) नगदी खाता
- ५) बैंक खाता
- ६) पेटकी खाता
- ७) जन्ती खाता
- ८) मासिक आमदारी खर्चको विवरण खाता
- ९) शुल्कदर्ता किताब खाता
- १०) वासलात खाता

प्रधानभाष्यप्रक्रिया कर्ता

व्यवस्थापन समितिका अध्यक्षको सही-

इष्टव्य :

- (१) शिक्षकको भिन्नभिन्न वर्ग नम्बर लेख्ने
- (२) शिक्षक तलब, मसलान्द, फार्मिचर जस्ता खर्चतर्फ भएको शीर्षकको नाम लेख्ने
- (३) नं. २ का शीर्षकहरूमा यस वर्ष भएको खुद खर्च उल्लेख गर्ने
- (४) चाल " शीर्षक सबको प्रस्तावित खर्च रकम लेख्ने
- (५) चाल " शीर्षक सबको लागि व्यवस्थापन समितिले स्वीकृत गरेको रकमसम्म उल्लेख गर्ने
- (६) आयतर्फको शीर्षकको भिन्नभिन्न वर्ग नम्बर लेख्ने
- (७) सरकारी अनुदान, विद्यार्थी शुल्क (निजीको हकमा) जस्ता अन्य शीर्षकको नाम उल्लेख गर्ने
- (८) यस शीर्षक सबको खुद आमदारी शीर्षक अनुसार उल्लेख गर्ने
- (९) यस शीर्षक सबको आमदारीको प्रस्तावित रकम उल्लेख गर्ने
- (१०) स्वीकृत रकम उल्लेख गर्ने (सरकारी अनुदानको रकम स्वीकृत तलब स्केल अनुसारहरू पर्नेछ)
- (११) अन्य कुनौन भए उल्लेख गर्ने

फा. नं. २

आदानीको हिसाब खाता  
विधालयको नामः  
ठेगाना

वर्ष..... माहिना.....

मिति

- (१) विवरण
- (२) रकम न.
- (३) शीर्षक
- (४) जम्मा रु.
- (५) वैक दाखिला
- (६) कैफियत
- (७) सरकारी अनुदान पढाइ खुल्क यस मीहिनाको जम्मा

दस्तावेज़

(१) आदानी भएको मिति उल्लेख गर्ने

(२) रकम न. उल्लेख गर्ने

(३) कृत शीर्षक वापस भएको हो सोही महलमा लेण्डे र आवश्यकता अनुसारमहल बढाउने

(४) प्राप्त भएको जम्मा रु. उल्लेख गर्ने

(५) प्राप्त रकममध्ये वैक दाखिला भएको रकम उल्लेख गर्ने

फा. नं. ३ खर्चको हिसाब खाता

ठेगाना :

मिति

भौचर नं. तलब भता

वर्ष :

माहिना :

विवरण



कैफियत स्वीकृत दरबन्दी

कमाचारी दरबन्दी

बाहिरको

कारोबारको मिति उल्लेख गर्ने

खर्चको विवरण उल्लेख गर्ने

भौचर नं. उल्लेख गर्ने

(१) जि. शि. का. बाट अनुदान रकम प्राप्त हुने स्थीरकृत दरबन्दीमित्रका प्राप्तिकालको तालिव

(२) भता खर्च रकम उल्लेख गर्ने

(३) विधालयमा कार्यरत कर्मचारीहरुको तालिव भता खर्च रकम उल्लेख गर्ने

(४) अनुदान रकम प्राप्त नहुने दरबन्दी बाहिरको प्राप्तिकालको तालिव भता खर्च रकम उल्लेख गर्ने

(५) यसमा आवश्यकता अनुसारमसल्न, फर्निचर, छुपाई, सेवा, दैर्घ्य, जस्ता महलहरु

(६) महल ४, ५, ६, ७ गो जम्मा रकम उल्लेख गर्ने

(७) अन्य कुनैकरा भए उल्लेख गर्ने

(८) महल ४, ५, ६, ७ गो जम्मा रकम उल्लेख गर्ने

(९) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१०) अन्य कुनैकरा भए उल्लेख गर्ने

(११) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१२) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१३) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१४) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१५) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१६) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१७) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१८) अन्य कुनैकरा भए उल्लेख गर्ने

(१९) अन्य कुनैकरा भए उल्लेख गर्ने

(२०) अन्य कुनैकरा भए उल्लेख गर्ने

फा. नं. ४५२६

नामी / वैक / प्रक्रमी खाता

विधालयको नामः

ठेगाना :

वर्ष :

माहिना :

मिति

विवरण

भौचर नं. डेविट

कौडिट

डेविट

कौडिट

वाकी

कैफियत

(१)

(२)

(३)

(४)

(५)

(६)

(७)

(८)

(९)



विवालयको नामः

ठेगाना :

वयः

चाय

आय

शीर्षक न.

सम्मको खर्च रकम

गो महिनाको खर्च

नाम

वार्षिक स्थीर्कृत रकम

आय

जम्मा

(१)

(२)

(३)

(४)

(५)

(६)

(७)

(८)

(९)

(१०)

(११)

(१२)

महिना :

वर्ष :

जम्मा

महिना

शीर्षकको नाम

वार्षिक स्थीर्कृत रकम

जम्मा वय रकम

शीर्षक न.

शीर्षलो महिना सम्मको आय रकम

शीर्षकको

यो महिनाको

वार्षिक रकम किताब खाता

(१)

(२)

(३)

(४)

(५)

(६)

(७)

(८)

(९)

(१०)

(११)

(१२)

महिना :

वर्ष :

जम्मा

महिना

शीर्षकको नाम

वार्षिक स्थीर्कृत रकम

जम्मा वय रकम

शीर्षक न.

शीर्षलो महिना सम्मको आय रकम

शीर्षकको

यो महिनाको

वार्षिक रकम किताब खाता

(१)

(२)

(३)

(४)

(५)

(६)

(७)

(८)

(९)

(१०)

(११)

(१२)

जम्मा

महिना

शीर्षकको नाम

वार्षिक स्थीर्कृत रकम

जम्मा वय रकम

शीर्षक न.

शीर्षलो महिना सम्मको आय रकम

शीर्षकको

यो महिनाको

वार्षिक रकम किताब खाता

(१)

(२)

(३)

(४)

(५)

(६)

(७)

(८)

(९)

(१०)

(११)

(१२)

जम्मा

महिना

शीर्षकको नाम

वार्षिक स्थीर्कृत रकम

जम्मा वय रकम

शीर्षक न.

शीर्षलो महिना सम्मको आय रकम

शीर्षकको

यो महिनाको

वार्षिक रकम किताब खाता

(१)

(२)

(३)

(४)

(५)

(६)

(७)

(८)

(९)

(१०)

(११)

(१२)

जम्मा

महिना

शीर्षकको नाम

वार्षिक स्थीर्कृत रकम

जम्मा वय रकम

शीर्षक न.

शीर्षलो महिना सम्मको आय रकम

शीर्षकको

यो महिनाको

वार्षिक रकम किताब खाता

(१)

(२)

(३)

(४)

(५)

(६)

(७)

(८)

(९)

(१०)

(११)

(१२)

प्रधानाध्यापक

लेखापाल

लेखापाल

लेखापाल

लेखापाल

११ ती

प्राजक्ति

प्राप्ति



श्री तीर्थ

Dell

14

मेरी जिम्मेदारी का अनुभव यह है कि वह लोगों को अपनी जिम्मेदारी का अनुभव करने के लिए उनकी सहायता करता है। यह लोगों को अपनी जिम्मेदारी का अनुभव करने के लिए उनकी सहायता करता है।

प्राणी वाले देख गए,  
जो बैठके हुए उसके उपर  
बैठते थे।